

## वित्तीय सुशासन जोखिम मूल्याङ्कन कार्यविधि २०७८

प्रस्तावना: प्रदेश सरकारको सार्वजनिक वित्तीय प्रणाली विधिसम्मत, पारदर्शी, व्यवस्थित, मितव्ययी, नागरिकमैत्री र प्रभावकारी बनाउन वित्तीय प्रणालीका सम्भावित जोखिमको क्षेत्र पहिचान एवम् लेखाजोखा गरि वित्तीय सुशासन प्रवर्द्धन गर्न बाञ्छनीय भएकोले,

प्रदेश सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०७६ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी प्रदेश नं. १ प्रदेश सरकारले यो कार्यविधि बनाएकोछ।



### परिच्छेद-१

#### प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस कार्यविधिको नाम " वित्तीय सुशासन जोखिम मूल्याङ्कन कार्यविधि, २०७८" रहेको छ ।

(२) यो कार्यविधि तुरुन्त प्रारम्भ हुनेछ।

२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा,-

(क) "अङ्कभार" भन्नाले यस कार्यविधि बमोजिम वित्तीय सुशासन जोखिम मूल्याङ्कनका सूचकहरूमा तोकिए बमोजिमको अङ्कलाई सम्झनुपर्छ।

(ख) "कार्ययोजना" भन्नाले वित्तीय सुशासन जोखिम न्यूनिकरण कार्ययोजना सम्झनु पर्छ।

(ग) "प्रतिवेदन" भन्नाले मूल्याङ्कनबाट प्राप्त नतिजा सम्प्रेषण गर्नका लागि तोकिएको ढाँचा बमोजिमको विवरणलाई सम्झनुपर्छ। सो शब्दले सूचना प्रविधिमा आधारित ढाँचाबाट प्राप्त विवरणलाई समेत जनाउँछ ।

(घ) "मन्त्रालय" भन्नाले प्रदेश सरकारको सम्बन्धित मन्त्रालयलाई सम्झनु पर्छ। र सो शब्दले मूल्याङ्कन प्रयोजनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत जनाउँछ।

(ङ) "निकाय" भन्नाले प्रदेश सभा सचिवालय, प्रदेश लोक सेवा आयोग, प्रदेश योजना आयोग र मुख्य न्यायाधिवक्ताको कार्यालयलाई सम्झनु पर्छ। सो शब्दले प्रदेश कानून बमोजिम गठित निकायहरूलाई समेत जनाउँछ।

(च) "प्रक्रियागत जोखिम" भन्नाले सार्वजनिक वित्तीय साधन स्रोतको प्रयोग गर्दा प्रचलित कानूनले निर्धारण गरेको प्रक्रिया उल्लङ्घनको सम्भावनालाई सम्झनुपर्छ।

(छ) "नतिजागत जोखिम" भन्नाले सार्वजनिक श्रोत साधनको प्रयोगबाट सकारात्मक परिणाममुखी परिवर्तन वा लक्षित वर्गको जीवनस्तरमा सकारात्मक परिवर्तन आउन नसक्ने सम्भावनाको जोखिम सम्झनुपर्छ।

(ज) "वित्तीय अनुशासनसम्बन्धी जोखिम" भन्नाले सार्वजनिक शक्ति, स्रोत, साधन र अधिकारलाई निजी फाइदाका लागि उपयोग हुने सम्भावनाको जोखिमलाई सम्झनुपर्छ।

(झ) "वित्तीय सुशासन जोखिम" भन्नाले राजस्व प्रशासन, योजना तथा बजेट तर्जुमा, बजेट कार्यान्वयन, लेखाङ्कन तथा प्रतिवेदन र लेखापरीक्षण कार्यमा तोकिएको प्रक्रियाको पालना नहुने, सार्वजनिक

१  
सचिव

सचिव

- वित्तीय स्रोत तथा साधन तोकिएको वर्ग, लक्ष्य, कार्य र प्रयोजनमा खर्च नहुने, उपलब्ध स्रोत कम प्राथमिकताको क्षेत्रमा खर्च हुने र अपेक्षित नतिजा निस्कन नसक्ने सम्भावनालाई सम्झनुपर्छ।
- (अ) "सूचक" भन्नाले यस कार्यविधिको अनुसूची-३ र अनुसूची-४ मा उल्लेख गरिएका सूचकहरूलाई सम्झनुपर्छ।
- (ब) "मूल्याङ्कन" भन्नाले यस कार्यविधि बमोजिम सार्वजनिक वित्तीय व्यवस्थापनका क्षेत्रमा विद्यमान नीतिगत एवम् कानूनी व्यवस्था र कार्यक्रम एवम् क्रियाकलापको कार्यान्वयन अवस्था र सो बाट हासिल भएका उपलब्धिहरूका लेखाजोखा गर्ने प्रक्रियालाई सम्झनुपर्छ।
- (क) "प्रदेश सचिव" भन्नाले प्रदेश मन्त्रालय वा निकायका सचिव वा प्रशासकीय प्रमुखलाई सम्झनुपर्छ।
- (ख) "काबु बाहिरको परिस्थिति" भन्नाले मन्त्रालय वा निकायको नियन्त्रण बाहिरको परिस्थिति सम्झनुपर्छ।

### परिच्छेद-२

#### मूल्याङ्कनको विषयक्षेत्र, तह र सूचकहरू

३. मूल्याङ्कनका विषयक्षेत्र: (१) यस कार्यविधिको अधीनमा रही प्रदेश सरकारको वित्तीय सुशासन जोखिम मूल्याङ्कनका विषय क्षेत्रहरू देहाय बमोजिम हुनेछन्:-

- (क) योजना, बजेट, कार्यक्रम तर्जुमा एवम् स्वीकृति  
(ख) कार्यान्वयन तथा व्यवस्थापन  
(ग) लेखाङ्कन तथा प्रतिवेदन  
(घ) अनुगमन, मूल्याङ्कन तथा लेखापरीक्षण र  
(ङ) राजस्व तथा घरोटी व्यवस्थापन

(२) उपदफा (१) बमोजिमका विषयक्षेत्र अन्तर्गत प्रदेश मन्त्रालय वा निकायगत मूल्याङ्कनको हकमा देहाय बमोजिम सूचकहरूको तह हुनेछन्।

- (क) प्रक्रियागत जोखिम  
(ख) नतिजागत जोखिम  
(ग) वित्तीय अनुशासनसम्बन्धी जोखिम

(३) उपदफा (२) बमोजिमका सूचकका तह अनुसारको अङ्कभार अनुसूची-१ अनुसार रहनेछ।

(४) उपदफा (१) बमोजिमका विषयक्षेत्र अन्तर्गत प्रदेशको वित्तीय सुशासन जोखिमको एकीकृत मूल्याङ्कनको अङ्कभार अनुसूची-२ बमोजिम हुनेछ।

(५) मन्त्रालय वा निकायगत वित्तीय सुशासन लेखाजोखा मूल्याङ्कनका सूचकहरू र मूल्याङ्कन तालिका अनुसूची-३ बमोजिम तथा प्रदेशको समष्टिगत वित्तीय सुशासनको एकीकृत जोखिम मूल्याङ्कनका सूचक र मूल्याङ्कन तालिका अनुसूची-४ बमोजिम हुनेछ।



प्रदेश सचिव

प्रमुख सचिव



## परिच्छेद-३

### मूल्याङ्कनको प्रक्रिया तथा अङ्कभार

४. मूल्याङ्कन प्रक्रिया: (१) यस कार्यविधि बमोजिम मूल्याङ्कन गर्दा मन्त्रालय तथा निकायगत सूचकको हकमा सम्बन्धित मन्त्रालय वा निकायले र प्रदेशको एकीकृत सूचकको हकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गर्नेछ।

(२) उपदफा (१) बमोजिमको मूल्याङ्कन नतिजा प्राप्त भएपछि अनुसूची-५ बमोजिम वित्तीय सुशासन जोखिम अवस्थाको वर्गीकरण गरिनेछ।

(३) अनुसूची-५ बमोजिम वित्तीय सुशासन लेखाजोखाको वर्गीकरण गर्दा पचास प्रतिशत भन्दा कम नतिजा हासिल गरेमा उच्च वित्तीय जोखिम रहेको मानिनेछ र असी प्रतिशत भन्दा बढी नतिजा हासिल गरेमा वित्तीय सुशासनको अवस्था राम्रो भएको मानिनेछ।

(४) उपदफा (१) बमोजिमको मूल्याङ्कन नतिजा प्राप्त भएपछि मन्त्रालय वा निकायको हकमा सम्बन्धित मन्त्रालय वा निकायले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सहमातिमा अनुसूची-७ बमोजिमको ढाँचामा वित्तीय सुशासन जोखिम न्यूनीकरण कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याउनु पर्नेछ।

(५) प्रदेशको एकीकृत मूल्याङ्कनको हकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अनुसूची-७ बमोजिमको ढाँचामा कार्ययोजना तयार गरी आर्थिक मामिला तथा योजना मन्त्रालय मार्फत कार्यान्वयनमा ल्याउनु पर्नेछ।

(६) प्रदेश मन्त्रालय वा निकायगत वित्तीय सुशासन जोखिम मूल्याङ्कनको सारांश अनुसूची-६ बमोजिम र प्रदेशको एकीकृत मूल्याङ्कनको सारांश अनुसूची-२ बमोजिम हुनेछ।

५. मन्त्रालय वा निकायको भूमिका: (१) यस कार्यविधि बमोजिम मन्त्रालय वा निकायको लागि निर्धारण गरिएको सूचकको मूल्याङ्कन प्रक्रियामा मन्त्रालयको भूमिका देहाय अनुसार हुनेछ:-

(क) मन्त्रालय र मातहतका निकायका कर्मचारीहरूलाई मूल्याङ्कनको उद्देश्य र विधिबारे जानकारी गराउने तथा प्रशिक्षित गर्ने।

(ख) मूल्याङ्कन कार्यको सहजीकरण र समन्वय गर्न प्रदेश सचिवले एक जना महाशाखा प्रमुखलाई संयोजक तोक्ने र तीन वा पाँच सदस्यीय कार्यदल गठन गर्ने।

(ग) मन्त्रालय र मातहतका निकायको वित्तीय सुशासन जोखिमको विश्लेषण गरी मूल्याङ्कन गर्ने।

(घ) यस कार्यविधि बमोजिमको प्रक्रियाबाट गरिने मूल्याङ्कनको नतिजा सूचना प्रविधिमा आधारित ढाँचामा प्रविष्टि गर्ने।

(ङ) मूल्याङ्कन नतिजाको प्रारम्भिक प्रतिवेदन उपर मन्त्रालय वा निकायमा समीक्षा गर्ने।

(च) मूल्याङ्कन नतिजाको अन्तिम प्रतिवेदन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई उपलब्ध गराउने।

(छ) मूल्याङ्कन नतिजा मन्त्रालय वा निकायको वेबसाइटमार्फत सार्वजनिक गर्ने।

प्रमुख सचिव



६. मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको भूमिका: (१) यस कार्यविधि बमोजिम निर्धारण गरिएको सूचकको मूल्याङ्कन प्रक्रियामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको भूमिका देहाय अनुसार हुनेछः-

- (क) मन्त्रालयहरूलाई वित्तीय सुशासन लेखाजोखाको बारेमा अनुशिक्षण गर्ने।
- (ख) यस कार्यविधि बमोजिम मन्त्रालयगत वा निकायगत रूपमा भएको मूल्याङ्कन नतिजालाई विश्लेषण गरी एकीकृत प्रतिवेदन तयार गर्ने।
- (ग) यस कार्यविधि बमोजिम मूल्याङ्कन नतिजाको गुणस्तर सुनिश्चित गर्ने।
- (घ) प्रदेशको वित्तीय सुशासनको एकीकृत लेखाजोखा र मूल्याङ्कन गरी प्रतिवेदन तयार गर्ने।
- (ङ) मूल्याङ्कनको अन्तिम नतिजाको आधारमा मन्त्रालयहरूको वर्गीकरण गर्ने।
- (च) यस कार्यविधि बमोजिम गरिने मूल्याङ्कनको नतिजालाई एकीकृत रूपमा प्रविष्टि, भण्डारण, सुरक्षा, प्रस्तुतीकरण, नतिजा सार्वजनिकीकरण लगायतका कार्यमा सहयोग हुने विद्युतीय प्रणाली तयार गरी प्रयोगमा ल्याउने।
- (छ) यस कार्यविधि बमोजिम गरिने मूल्याङ्कन प्रक्रियालाई प्रभावकारी बनाउन सहयोग र सहजीकरण गर्ने।
- (ज) यस कार्यविधि बमोजिमको प्रणाली सञ्चालन तथा व्यवस्थापनका लागि सहजीकरण गर्न सम्बन्धित महाशाखालाई जिम्मेवारी तोक्ने।
- (झ) नतिजा विश्लेषणको आधारमा मन्त्रालयहरूको क्षमता विकासको लागि कार्यक्रम सञ्चालन गर्ने।
- (ञ) यस कार्यविधि बमोजिम तयार गरिएको मन्त्रालय वा निकायगत र प्रदेशको एकीकृत प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, महालेखा परीक्षकको कार्यालय तथा आवश्यकताअनुसार नेपाल सरकारका अन्य निकायहरूलाई समेत उपलब्ध गराउने।

(२) मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उपदफा (१) बमोजिमको कार्य जिम्मेवारी आर्थिक मामीला तथा योजना मन्त्रालय मार्फत गर्न गराउन सक्नेछ।

७. मूल्याङ्कन गरिने समयवधि: (१) यस कार्यविधि अनुसारको मूल्याङ्कनको कार्य प्रत्येक आर्थिक वर्षको पौष मसान्तभित्र सम्पन्न गरिसक्नु पर्नेछ।

तर आर्थिक वर्ष २०७८/७९ मा गरिने अघिल्लो आर्थिक वर्षको मूल्याङ्कन २०७८, फागुन मसान्तभित्र गर्न सकिनेछ।

(२) उपदफा (१) बमोजिम मूल्याङ्कन गर्दा अघिल्लो आर्थिक वर्षको अन्त्यसम्मका तथ्याङ्कलाई आधार मानी सबै सूचकको अङ्कगणना गर्नुपर्नेछ। प्रतिवेदन र बेरजुको हकमा गत आर्थिक वर्ष भन्दा अघिल्लो आर्थिक वर्षको तथ्याङ्कलाई आधार मानिनेछ।

८. नतिजाको समीक्षा गर्ने: (१) यो कार्यविधि बमोजिम प्राप्त मूल्याङ्कन नतिजा उपर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले वार्षिक समीक्षा गर्न सक्नेछ।

९. मूल्याङ्कनको ढाँचा हेरफेर गर्न सक्ने: (१) प्रदेश सरकारले मूल्याङ्कनबाट प्राप्त नतिजा, पृष्ठपोषण तथा समीक्षा कार्यक्रमबाट प्राप्त सुझावको आधारमा यस कार्यविधि बमोजिम गरिने मूल्याङ्कनका सूचक वा अङ्कभारमा आवश्यक हेरफेर वा संशोधन गर्न सक्नेछ।

प्रदेश सचिव  
प्रमुख सचिव

(२) उपदफा (१) बमोजिम मूल्याङ्कन सूचक र अङ्कभारमा परिमार्जन, संशोधन वा थपघट गर्नु परेमा एक आर्थिक वर्षको परिणाम आइसके पश्चात् अर्को आर्थिक वर्षको मूल्याङ्कन प्रक्रिया शुरु हुनुभन्दा कम्तीमा तीन महिना अगावै गरिसक्नुपर्नेछ।

### परिच्छेद-४

#### विविध

१०. कार्यसम्पादन सूचकको रूपमा लिन सकिने: (१) यस कार्यविधि बमोजिम गरिएको मूल्याङ्कन नतिजालाई मन्त्रालय वा निकायको कार्य सम्पादन सूचकको रूपमा उपयोग गर्न सकिनेछ।  
(२) मन्त्रालय वा निकायलाई बजेटको सीमा (सिलिङ) उपलब्ध गराउँदा यस कार्यविधि बमोजिमको नतिजालाई समेत आधार मानिनेछ।
११. उत्कृष्ट मन्त्रालय वा निकायको घोषणा सम्बन्धी व्यवस्था: (१) मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालय वा निकायहरूको मूल्याङ्कन वित्तीय सुशासनको आधारमा उत्कृष्ट मन्त्रालय वा निकाय घोषणा गर्नेछ।
१२. बजेट व्यवस्था: (१) यो कार्यविधि बमोजिम गरिने वित्तीय सुशासन जोखिम मूल्याङ्कन कार्यको लागि आवश्यक बजेटको व्यवस्था सम्बन्धित मन्त्रालय वा निकायले गर्नेछ।
१३. मूल्याङ्कन नतिजाको गुणस्तर सुनिश्चितता: (१) मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मूल्याङ्कनको गुणस्तर सुनिश्चितता परीक्षणको लागि आर्थिक मामिला तथा योजना मन्त्रालय मार्फत आवश्यक प्रबन्ध मिलाउन सक्नेछ।  
(२) कानुन बाहिरको परिस्थिति परी यस कार्यविधि बमोजिम गरिने मूल्याङ्कनको कुनै सूचकमा नतिजा हासिल हुन नसकेको भए सोको व्यहोरा खुलाई प्रतिवेदनमा उल्लेख गर्न सकिनेछ।
१४. बाधा अड्काउ फुकाउन सक्ने: यस कार्यविधिको कार्यान्वयनका सन्दर्भमा कुनै बाधा उत्पन्न भएमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले त्यस्तो बाधा अड्काउ फुकाउन सक्नेछ।

  
प्रदेश सरकार  
मन्त्रिपरिषद्को कार्यालय  
प्रदेश नं.-१  
बिराटनगर, जेपस

  
प्रमुख सचिव

  
प्रमुख सचिव



अनुसूची- १

दफा ३ को उपदफा (३) सँग सम्बन्धित

मन्त्रालयगत वा निकायगत वित्तीय सुशासन जोखिम मूल्याङ्कनका सूचक र अङ्कभार

१. सूचकको प्रकार

- (क) प्रक्रियागत जोखिम : कानूनी प्रक्रियाको उल्लङ्घनको जोखिम दर्शाउने सूचकहरू।  
(ख) नतिजागत जोखिम : जनताको जीवनमा परिणाममुखी र सकारात्मक परिवर्तन नहुने गरी सार्वजनिक स्रोतको प्रयोग हुने जोखिमका सूचकहरू।  
(ग) वित्तीय अनुशासन सम्बन्धी जोखिम : सार्वजनिक शक्ति, साधन स्रोत र अधिकारलाई निजी फाइदाका लागि उपयोग हुने सम्भावनाको जोखिमका सूचकहरू।

२. सूचकको अङ्कभार : स्थिति विश्लेषणलाई निम्नानुसार अङ्कभार निर्धारण गरिएको छः

सूचकहरू	भार अनुपात	नतिजा विश्लेषण तथा अङ्कभार निर्धारणका आधार
प्रक्रियागत जोखिम		प्रत्येक सूचकको १ अङ्क (पूर्णाङ्क) निर्धारण गरिएको छ।
नतिजागत जोखिम		छ वा छैनका आधारमा ० वा १ अङ्क एकमुष्ट दिइनेछ।
वित्तीय अनुशासन सम्बन्धी जोखिम		सान्दर्भिक नहुने सूचकलाई कैफियतमा N/A खुलाई १ अङ्क राखी नतिजा विश्लेषण गरिनेछ।

  
सचिव

  
प्रमुख सचिव



अनुसूची- २  
दफा ३ को उपदफा (४) र  
दफा ४ को उपदफा (६) सँग सम्बन्धित  
प्रदेशको वित्तीय सुशासनको एकीकृत लेखाजोखाको अङ्कभार र सारांश तालिका

१. मूल्याङ्कनको सारांश तालिका:

विषय क्षेत्र	जम्मा सूचक	जम्मा अङ्क भार	नतिजा सूचकहरु अनुसार प्राप्ति			जम्मा प्राप्ति
			कमजोर (०)	सामान्य (१)	उत्तम (२)	
योजना, बजेट, कार्यक्रम तर्जुमा तथा स्वीकृति	१६	३२				
कार्यान्वयन तथा व्यवस्थापन	१४	२८				
लेखाङ्कन तथा प्रतिवेदन	१०	२०				
अनुगमन, मूल्याङ्कन तथा लेखापरीक्षण	८	१६				
राजस्व तथा धरौटी व्यवस्थापन	१०	२०				
जम्मा	५८	११६				

२. नतिजा सूचकहरुको अवस्था अनुसारको अङ्कभार: कमजोर, सामान्य र उत्तम गरी प्रत्येक सूचकको तीनवटा अवस्था निर्धारण गरिएको छ। कमजोर, सामान्य र उत्तमको लागि अङ्कभार क्रमशः ०, १ र २ निर्धारण गरिएको छ।

  
प्रमुख सचिव

  
प्रमुख सचिव



अनुसूची- ३

दफा ३ को उपदफा (५) सँग सम्बन्धित

प्रमुख सचिव

मन्त्रालयगत वा निकायगत वित्तीय सुशासन जोखिम मूल्याङ्कनका सूचकहरू र मूल्याङ्कन तालिका

क. योजना, बजेट, कार्यक्रम तर्जुमा तथा स्वीकृति

विवरण	अङ्कभार		
	पूर्णाङ्क	प्रासाङ्क	
		छ (१)	छैन (०)
(क) प्रक्रियागत सूचकहरू			
१. वार्षिक योजना तथा बजेट तर्जुमा कार्यतालिकाको पालना भएको ।	१		
२. मन्त्रालय वा निकायसँग सम्बन्धित वार्षिक बजेट तर्जुमा गर्दा कार्यक्रम तथा आयोजनाहरूको छनौट र प्राथमिकीकरण गर्ने गरिएको।	१		
३. आयोजना बैंकमा आयोजना समावेश गर्ने तथा त्यस्तो बैंकबाट निश्चित आधार बमोजिम कार्यान्वयनका लागि आयोजना छनौट गर्ने गरिएको।	१		
४. मन्त्रालय वा निकायगत मध्यकालीन खर्च संरचना तयार गर्ने गरिएको।	१		
५. प्रतिवद्ध दायित्व, अनिवार्य दायित्वको खर्च र क्रमागत आयोजनाका लागि आवश्यक र पर्याप्त बजेट विनियोजन गरेर मात्र नयाँ आयोजना वा कार्यक्रममा बजेट विनियोजन भएको।	१		
६. मन्त्रालय वा निकाय र मातहतका कार्यालयबाट खर्च हुने गरी प्रस्ताव गरिने बजेट तथा कार्यक्रम सम्बन्धित कार्यालयबाटै प्रदेश मन्त्रालयगत बजेट सूचना प्रणाली (PLMBIS) मा प्रविष्ट गरिएको।	१		
७. सार्वजनिक खरिद नियमावली, २०६३ को नियम ७ बमोजिम वार्षिक खरिद योजना, खरिद गुरुयोजना र प्रस्तावित आयोजना वा कार्यक्रमको उपलब्धि सूचक (Output) तयार गरी बजेट तर्जुमा गर्ने गरिएको।	१		
८. मन्त्रालय वा निकायले आफ्नो मन्त्रालय वा निकायसँग सम्बन्धित वार्षिक विकास कार्यक्रम स्वीकृत गरी आफ्नो वेवसाइटमा सार्वजनिक गरेको।	१		
९. मन्त्रालय वा निकायको लागि स्वीकृत वार्षिक बजेट, नीति तथा कार्यक्रम सञ्चालन मार्गदर्शन तयार गरी कार्यान्वयन गर्न मातहतका निकाय र वित्तीय हस्तान्तरणको हकमा स्थानीय तहमा समेत कार्यक्रम सञ्चालन मार्गदर्शन समयमा उपलब्ध गराउनका साथै आफ्नो वेवसाइटमा समेत सार्वजनिक गरेको।	१		
१०. नेपाल सरकारको पूर्व स्वीकृति लिएर मात्र वैदेशिक अनुदान वा सहायता लिएको वा वैदेशिक अनुदान वा सहयोगमा आयोजना तथा कार्यक्रम कार्यान्वयन गर्ने गरिएको।	१		
११. बजेट तथा कार्यक्रम तर्जुमा गर्दा नेपाल सरकार अर्थ मन्त्रालय र प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयबाट जारी भएको मार्गदर्शनको	१		

प्रमुख सचिव





पालना गरिएको।			
१२. मन्त्रालय वा निकायलाई प्राप्त बजेटको सीमा (सिलिङ) भित्र रही बजेट प्रस्ताव गरिएको। संघीय समपूरक अनुदानबाट सञ्चालन हुने आयोजनाहरूमा तथा लागत साझेदारीमा कार्यान्वयन हुने अन्य कार्यक्रमहरूमा तोकिएबमोजिम लागत साझेदारीको लागि बजेट विनियोजन गरिएको।	१		
१३. चालु खर्चको बजेट प्रस्ताव गर्दा खर्च सिर्जना गर्ने आधार र प्रस्तावित रकमको पुष्ट्याई खुलाएको। नयाँ आयोजनाको हकमा सम्भाव्यता अध्ययन गर्न वा सम्भाव्यता अध्ययन पश्चात आगामि वर्ष खर्च हुन सक्ने रकम मात्र पुष्ट्याई सहित प्रस्ताव गरिएको। क्रमागत आयोजनाको हकमा खरिद योजना वा सम्झौता अनुरूप खर्च हुन सक्ने रकम मात्र प्रस्ताव गरिएको।	१		
<b>(ख) नतिजागत सूचकहरू</b>			
१४. वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा वा स्वीकृत गर्दा प्रदेशको कार्यक्षेत्रभित्र रहेर मात्र बजेट विनियोजन गर्ने गरिएको।	१		
१५. प्रदेश आवधिक योजनाको आधारमा मन्त्रालयले पाँच वर्षीय रणनीतिक कार्यान्वयन योजना निर्माण गरी कार्यान्वयनमा ल्याएको।	१		
१६. मन्त्रालयले बजेट विनियोजन गर्दा सबै क्षेत्रको सन्तुलित विकास हुने गरी बजेट विनियोजन गरेको।	१		
१७. सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन र लागत अनुमानको आधारमा मात्र बजेट विनियोजन गरिएको।	१		
१८. मन्त्रालयको लागि स्वीकृत वार्षिक बजेट, नीति तथा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक पर्ने कार्यविधि, मापदण्ड, निर्देशिका र मार्गदर्शन तयार गरी मातहतका सम्बन्धित निकायमा उपलब्ध गराउनका साथै आफ्नो वेबसाईटमा सार्वजनिक गरेको।	१		
१९. आवधिक योजनाको आधारमा मन्त्रालयसँग सम्बन्धित आयोजना बैंकमा रहेका आयोजनाहरूलाई प्राथमिकताका आधारमा वार्षिक बजेट तथा कार्यक्रममा समावेश गरेको।	१		
<b>(ग) वित्तीय अनुशासन सम्बन्धी सूचकहरू</b>			
२०. योजना, बजेट तर्जुमा तथा कार्यक्रम स्वीकृतिका लागि तर्जुमा गरिएका ऐन, कानून, नियमावली, कार्यविधि, मार्गदर्शन, निर्देशन र परिपत्र पालना गरेको।	१		
२१. बजेट तथा कार्यक्रम तर्जुमा गर्दा महामारी तथा विपद व्यवस्थापन, भैपरी आउने खर्चका लागि बाहेक अन्य कार्यक्रमका लागि एकमुष्ट (अबण्डामा) बजेट विनियोजन नगरिएको।	१		
२२. संघीय वित्तीय समानिकरण अनुदानको रकम प्रशासनिक खर्चमा विनियोजन नगरेको।	१		
२३. स्वीकृत बजेटको परिधिभन्दा बाहिर गई आर्थिक वर्षको बीचमा नयाँ आयोजना वा कार्यक्रम थप गर्ने र स्थानीय तहमा थप वित्तीय हस्तान्तरण	१		

७ प्रमुख

## ख. कार्यान्वयन तथा व्यवस्थापन


विवरण	अङ्कभार	
	पूर्णाङ्क	प्राप्ति
(क) प्रक्रियागत सूचकहरू		
	१	०
२४. तोकिएको समयभित्रै बजेट कार्यान्वयन कार्ययोजना तर्जुमा र कार्यसम्पादन सम्झौता गरी वेवसाईट मार्फत सार्वजनिक गरेको।	१	
२५. विनियोजित बजेट र संशोधित कार्यक्रम अनुसार वार्षिक खरिद योजना र खरिद गुरुयोजना संशोधन भएको।	१	
२६. सार्वजनिक खरिद ऐन र नियमावली अनुसार खरिद कार्यको जिम्मेवारी र खरिद विधिको पालना गरिएको।	१	
२७. सार्वजनिक खरिद ऐन र नियमावलीको व्यवस्था अनुसार मूल्य अभिवृद्धि करमा दर्ता भएको विक्रेताबाट मात्र खरिद गरिएको।	१	
२८. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २७ बमोजिम भवनसम्बन्धी आयोजनाहरू कार्यान्वयन गर्दा सम्बन्धित स्थानीय तहबाट नक्सा पास गरी सो अनुसार मात्र भवन निर्माण गरिएको।	१	
२९. मन्त्रालय र मातहतका सबै निकायले भवन भाडामा लिदा सम्बन्धित स्थानीय तहबाट नक्सा पास भएको र सम्पत्ति करको दायरामा आएको भवन मात्र भाडामा लिने गरिएको।	१	
३०. मन्त्रालय र मातहतका सबै निकायले कर्मचारीको तलबी प्रतिवेदन पारित गराएको।	१	
३१. सबै खरिद कार्यमा पहिलो चौमासिक भित्र ठेक्का सम्झौता गरी कार्यदिश दिइएको र जेष्ठ मसान्तभित्र कार्यसम्पन्न गरिएको।	१	
३२. कार्यक्रम तथा वित्तीय कारोबारको कार्य सञ्चालन विनियोजित बजेट अनुसार प्रचलित कानुनले निर्धारण गरे बमोजिम सञ्चालन भएको।	१	
३३. विकास आयोजना र कार्यक्रम सञ्चालन गर्न कार्य सञ्चालन मापदण्ड तयार गरेको।	१	
(ख) नतिजागत सूचकहरू		
३४. स्वीकृत वार्षिक बजेट र कार्यक्रमको सीमा वा रकम, खर्च शीर्षक, क्रियाकलाप र खर्चको मापदण्ड भित्र रही सबै निकायले खर्च गरेको।	१	
३५. गत आर्थिक वर्षमा मन्त्रालय र मातहतका सबै निकायहरूको कम्तीमा ८०% वित्तीय र भौतिक प्रगति हासिल भएको।	१	
३६. तेश्रो चौमासिकमा कुल खर्चको ४०% भन्दा कम र आषाढ महिनामा २०% भन्दा कम खर्च भएको।	१	

३७. प्राप्त माग आकृती फारम अनुसार प्रदेश लोकसेवा आयोगबाट पदपूर्ति भएको।	१		
३८. आयोजना तथा कार्यक्रमको उपलब्धि निर्धारित उद्देश्य र लक्ष्य अनुरूप भएको।	१		
३९. गत आर्थिक वर्षमा नेपाल सरकारबाट प्राप्त सशर्त, समपुरक र विशेष अनुदानको रकम ८०% भन्दा बढी खर्च भएको।	१		
<b>(ग) वित्तीय अनुशासन सम्बन्धी सूचकहरू</b>			
४०. सार्वजनिक खरिदमा विद्युतीय खरिद प्रणाली (e-bidding) पूर्णरूपमा कार्यान्वयनमा ल्याइएको।	१		
४१. गत आर्थिक वर्षमा नेपाल सरकारबाट प्राप्त सशर्त, समपुरक र विशेष अनुदान जुन प्रयोजनका लागि प्राप्त भएको हो सोही प्रयोजनमा मात्र खर्च भएको।	१		
४२. उपभोक्ता समिति मार्फत हुने सार्वजनिक खरिद कार्य उपभोक्ता समिति आफैले सम्पादन गरेको।	१		
४३. उपभोक्ता समितिको गठन र सञ्चालन प्रचलित कानून अनुसार भएको र उपभोक्ता समिति वा गैर सरकारी संस्थाहरूबाट हुने कार्यमा स्थानीय उपभोक्ताहरूले परियोजना लागतको नियमानुसार लागत सहभागिता जुटाएको।	१		
४४. आन्तरिक नियन्त्रण प्रणाली तर्जुमा गरी कार्यान्वयनमा ल्याएको।	१		
४५. म्याद नाघेको पेशकी फल्लोर्ट गर्न बाँकी नभएको।	१		
४६. खरिद विधि परिवर्तन र प्रतिस्पर्धा सिमित हुने गरी खरिद कार्यलाई टुक्रा नगरिएको।	१		
४७. सबै खरिद कार्य सम्झौताको म्याद भित्रै सम्पन्न भएको।	१		
४८. कार्य स्वीकार प्रतिवेदन विना अन्तिम विल भुक्तानी नगरिएको।	१		
४९. श्रोत सुनिश्चितता र बजेट व्यवस्था नभई खरिद प्रक्रिया प्रारम्भ नगरिएको।	१		
५०. दोश्रो चौमासिकसम्म खर्च नभएको र त्यसपछिको बाँकी अवधिमा पनि खर्च हुन नसक्ने भएमा चैत्र १५ गते भित्र बजेट समर्पण गरेको।	१		
५१. सार्वजनिक सम्पत्ति, राजश्व र बजेट रकमको दुरुपयोग, हानीनोक्सानी, हिनामिना वा मस्यौट नभएको।	१		
५२. भौतिक सम्पतिको संरक्षणको लागि उचित भण्डारण तथा नियन्त्रणको प्रभावकारी व्यवस्था भएको।	१		
५३. निर्वाचित पदाधिकारीलाई प्रदेश कानून बमोजिम र कर्मचारीलाई प्रचलित कानून बमोजिम मात्रै सेवा सुविधा उपलब्ध गराइएको।	१		

**ग. लेखाइकन तथा प्रतिवेदन**

विवरण	अङ्कभार
(क) प्रक्रियागत सूचकहरू	

प्रमुख सचिव

	पूर्णाङ्क	प्राप्ताङ्क	
		छ (१)	छैन (०)
५४. निर्धारित ढाँचा, प्रक्रिया र स्वीकृत सूचना प्रविधिमा आधारित प्रणाली अनुरूप आर्थिक कारोबारको लेखाङ्कन गरिएको।	१		
५५. जिन्सी मालसामानको उपयोग तथा लेखाङ्कन प्रचलित कानूनले तोकेको प्रक्रिया अनुरूप भएको।	१		
५६. वित्तीय प्रतिवेदनहरू प्रचलित कानूनले निर्दिष्ट गरे बमोजिमको ढाँचा र समय सीमाभित्र तयार गरी प्रस्तुत गरिएको।	१		
५७. संघ, प्रदेश र स्थानीय तह (समन्वय र अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा १२(४) बमोजिम प्रदेश सरकारबाट स्वीकृत निर्देशिका तथा कार्यविधिहरू सार्वजनिक रूपमा प्रकाशित भएको।	१		
५८. संघ सशर्त, समपुरक र विशेष अनुदानको खर्च र उपलब्धिको प्रगति प्रतिवेदन नियमित रूपमा नेपाल सरकारको सम्बन्धित मन्त्रालय वा निकायमा पठाउने गरेको।	१		
५९. कार्य सम्पादन प्रतिवेदन र एकीकृत आर्थिक प्रतिवेदन तयार गरी तोकिएको समय सीमाभित्र प्रदेश लेखा इकाई कार्यालय वा प्रदेश लेखा नियन्त्रक कार्यालयमा पेश गरेको।	१		
६०. सार्वजनिक निकायबाट भएको खर्चको मासिक विवरण प्रत्येक महिना समाप्त भएपछिको सात दिन भित्र सार्वजनिक गरेको।	१		
(ख) नतिजागत सूचकहरू			
६१. जिन्सी निरीक्षण प्रतिवेदनमा मर्मत गर्नुपर्ने भनि आल्याएको मालसामान तीन महिना भित्र मर्मत गरेको।	१		
६२. जिन्सी निरीक्षण प्रतिवेदनमा लिलाम गर्नुपर्ने भनि आल्याएको मालसामान तोकिएको प्रक्रिया बमोजिम सोही आर्थिक वर्ष भित्र लिलाम विक्री गरेको।	१		
६३. आन्तरिक लेखा परीक्षणको वार्षिक कार्य योजना अनुरूप आन्तरिक लेखा परीक्षण सम्पन्न गरी सोको प्रतिवेदन गरेको।	१		
६४. जुनसुकै श्रोतबाट प्राप्त भएको चलअचल सम्पत्तिको जिन्सी आम्दानी बाँधी लगत कायम गरी प्रयोग गर्नेको भरपाई सहितको सहायक खाता राखेको।	१		
६५. तलब, भत्ता जस्ता अनिवार्य खर्च बाहेक रु.पचास हजारभन्दा माथिको खर्च भुक्तानी गर्दा सूचना पाटीमा वा वेवसाईट मार्फत बिल, बीजक सार्वजनिक गरेको।	१		
(ग) वित्तीय अनुशासन सम्बन्धी सूचकहरू			
६६. चालु आर्थिक वर्षको कार्तिक मसान्तभित्र गत आर्थिक वर्षको बजेट कार्यान्वयनको प्रगति समीक्षा एवम् मूल्याङ्कन गरी सोको प्रतिवेदनलाई वेवसाईटमा सार्वजनिक गरेको।	१		

प्रमुख सचिव

सचिव

प्रमोद

६७. प्रचलित कानूनले तोकेको सीमा भित्र रही रकमान्तर गरेको।	१		
६८. सबै प्रकारका भुक्तानी बैंकिङ प्रणालीबाट मार्फत गरी कर कट्टीको रकम ETDS गरेको।	१		
६९. सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ र ६ को प्रावधान अनुरूप सूचना अधिकारी तोकिएको आफ्नो निकायसम्बन्धी सूचना आवधिक रूपमा अद्यावधिक गरी प्रकाशन गरेको।	१		
७०. मन्त्रालय र मातहतका निकायका स्थायी कर्मचारीले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले साठी दिनभित्र आफ्नो र आफ्नो परिवारको सदस्यको नाममा रहेको सम्पत्तिको विवरण राष्ट्रिय किताबखानामा बुझाएको।	१		
७१. प्रदेश तहमा निर्वाचित तथा मनोनीत लाभको पद धारण गरेका पदाधिकारीले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले साठी दिनभित्र सम्पत्ति विवरण प्रस्तुत गरेको र वेवसाईट मार्फत सार्वजनिक गरिएको।	१		
७२. नेपाल सरकारबाट स्वीकृत सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली (PAMS) कार्यान्वयनमा ल्याएको र जिन्सी व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्य उक्त प्रणाली मार्फत हुने गरेको।	१		
७३. सार्वजनिक सम्पत्तिको प्रयोग अधिकार प्राप्त अधिकारीको स्वीकृतिमा मात्र हुने गरेको र त्यस सम्बन्धी कार्यको अभिलेख अद्यावधिक राख्ने गरेको।	१		
७४. जिन्सी निरीक्षण प्रतिवेदन तोकिएको समयमा तयार गरी वेवसाईट मार्फत सार्वजनिक गरिएको।	१		
७५. आर्थिक वर्षको अन्तसम्ममा खर्च हुन नसकि बाँकी रहेको अनुदान र अन्य रकम सञ्चित कोषमा फिर्ता दाखिल गरेको।	१		

घ. अनुगमन, मूल्याङ्कन तथा लेखापरीक्षण

विवरण	अङ्कभार		
	पूर्णाङ्क	प्राप्ताङ्क	
		छ (१)	छैन (०)
(क) प्रक्रियागत सूचकहरू			
७६. अन्तिम लेखापरीक्षणको प्रतिवेदन प्राप्त भएको मितिले पन्ध्र दिनभित्र आफ्नो वेवसाईटमा सार्वजनिक गरिएको।	१		
७७. आन्तरिक लेखापरीक्षणले औल्याएका बेरजुलाई अन्तिम लेखापरीक्षण हुनु अगावै सम्परीक्षण गर्ने गरिएको।	१		
७८. आन्तरिक लेखापरीक्षणको प्रतिवेदनको एक प्रति अन्तिम लेखापरीक्षणका लागि खटिने डोर वा महालेखा परीक्षकले तोकेको व्यक्ति वा निकाय वा विद्युतीय प्रणालीमा उपलब्ध गराइएको।	१		

प्रमोद



प्रदेश सरकार  
संघीय तन्त्रसंरचनाको कार्यालय  
विशेष नं. - १  
विशेष नं. - १

संमुख साचन

७९. प्रदेश सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०७६ को दफा २४ बमोजिम सबैले देखे स्थानमा नागरिक बढापत्र राखिएको।	१		
८०. दैनिक भ्रमण भत्ताको अभिलेख (भ्रमण खाता) राख्ने गरिएको र भ्रमण प्रतिवेदन बिना दैनिक भ्रमण भत्ताको भुक्तानी वा सोको पेशकी फछ्यौट नगरेको।	१		
८१. वार्षिक बजेट तथा कार्यक्रममा समावेश भएका मुख्य-मुख्य कार्यक्रम वा आयोजना कार्यान्वयनको अनुगमन गरेको।	१		
८२. भ्रमण वा अनुगमनबाट फर्किए पश्चात भ्रमण वा अनुगमन प्रतिवेदन बुझाउने गरिएको र प्रतिवेदन कार्यान्वयन गरिएको।	१		
८३. मन्त्रालय वा निकायले मातहतका कार्यालयहरू समेतको बजेट तथा कार्यक्रम कार्यान्वयनको आवधिक रूपमा मूल्याङ्कन र प्रगति समीक्षा गर्ने गरेको।	१		
८४. महालेखा परीक्षकको कार्यालयबाट प्रारम्भिक लेखा परीक्षण प्रतिवेदनमा औल्याएका बेरुजुहरू फछ्यौट गरी पैतीस दिन भित्र सम्परीक्षणको लागि महालेखा परीक्षकको कार्यालयमा पेश गरिएको।	१		
८५. तोकिएको ढाँचामा बेरुजुको लगत राखिएको र मन्त्रालय वा निकायले मातहतका कार्यालयको बेरुजुको केन्द्रीय अभिलेख राखेको।	१		
८६. बेरुजु फछ्यौट कार्ययोजनाको कार्यान्वयन गरिएको।	१		
(ख) नतिजागत सूचकहरू			
८७. विकास आयोजना तथा परियोजनाको प्रभाव मूल्याङ्कन भएको।	१		
८८. विकास आयोजना तथा परियोजनाको गुणस्तर परीक्षण, प्राविधिक मूल्याङ्कन गरिएको।	१		
८९. मन्त्रालयको व्यवस्थापन परीक्षण गर्दा गत वर्षको परीक्षण भन्दा बढी वा सो सरहको अड्क प्राप्त गरेको।	१		
९०. मन्त्रालय र मातहतका निकायबाट सम्पादन गरिने काम कारबाहीको विषयलाई अनुगमन गर्न वार्षिक अनुगमन कार्ययोजना तयार गरी कार्ययोजना अनुसार अनुगमन हुने गरेको।	१		
९१. बेरुजु फछ्यौट कार्ययोजना अनुरूप बेरुजु फछ्यौट भएको।	१		
(ग) वित्तीय अनुशासन सम्बन्धी सूचकहरू			
९२. गत आर्थिक वर्ष सम्मको असुल गर्नुपर्ने बेरुजु असुल गर्न बाँकि नरहेको।	१		
९३. अन्तिम लेखा परीक्षण गर्दा आर्थिक कारोबारमा शून्य (०%) बेरुजु रहेको।	१		
९४. प्रदेश सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०७६ को दफा २९ अनुसार आफूले गरेको कामको सम्बन्धमा सार्वजनिक सुनुवाई गर्ने गरिएको।	१		
९५. निर्माण सम्पन्न आयोजनाको अन्तिम बिल भुक्तानी दिदा सार्वजनिक परीक्षण वा सामाजिक परीक्षण गरेर मात्र भुक्तानी दिने गरिएको।	१		

संमुख साचन

पम्बु साह

१६. प्रदेश सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०७६ को दफा ३४ अनुसार कार्यालयबाट भएको काम कारबाहीको विषयमा सर्वसाधारणलाई जानकारी दिन कुनै अधिकृतलाई प्रवक्ता तोकी निजमार्फत कम्तीमा महिनाको एक पटक भए गरेको कामकारबाहीको विषयमा सार्वजनिक रूपमा जानकारी दिने गरिएको ।	१		
१७. आफ्नो कार्यालयबाट सम्पादन गरिने कार्यहरूलाई व्यवस्थित र प्रभावकारी बनाउन आन्तरिक नियन्त्रण प्रणाली लागू गरी नियमित रूपमा अनुगमन तथा मुल्याङ्कन गरिएको।	१		
१८. पदाधिकारी तथा कर्मचारीका लागि आचारसंहिता बनाई लागू गरेको।	१		
१९. प्रचलित कानून बमोजिम निर्णय गर्ने अधिकारीले आफ्नो स्वार्थ बाझिएका विषयहरूको निर्णयमा सहभागी नभई माथिल्लो निकायमा निर्णयका लागि पठाउने गरेको।	१		
१००. आर्थिक कार्यविधि कानूनको व्यवस्था अनुसार दण्डित र पुरस्कृत गरेको।	१		

### ड. राजस्व तथा घरोटी व्यवस्थापन

विवरण	अङ्कभार		
	पूर्णाङ्क	प्राप्ताङ्क	
		छ (१)	बैन (०)
(क) प्रक्रियागत सूचकहरू			
१०१. कर, दस्तुर, सेवा शुल्कको दर रेट तथा यस सम्बन्धी प्रक्रियाहरूको अद्यावधिक विवरणमा सेवाग्राही वा सरोकारवालाहरूको सहज पहुच हुने गरी सार्वजनिक गरेको।	१		
१०२. सेवाग्राही वा करदातालाई कर तथा गैह्रकर सम्बन्धी सूचना वा फारमहरू सहज रूपमा उपलब्ध गराईएको।	१		
१०३. सार्वजनिक निकायहरूबाट सञ्चालित कोषहरू प्रदेश कानून अनुसार मात्र सञ्चालनमा आएको र सो अनुसार खर्च हुने गरेको।	१		
१०४. राजस्व सङ्कलन बैंकमार्फत मात्र हुने गरेको साथै नगद जम्मा भएको राजस्व सोही दिन वा भोलिपल्ट बैंक दाखिला गरेको।	१		
१०५. तोकिएको कार्यविधि अनुरूप घरोटीको आम्दानी, फिर्ता, खर्च तथा सदरस्याहा गरेको।	१		
(ख) नतिजागत सूचकहरू			
१०६. सेवा शुल्क, दस्तुर र राजस्वमा गत वर्षको तुलनामा वृद्धि भएको।	१		
१०७. राजस्व प्रणालीलाई विद्युतीय भुक्तानी प्रणालीमा आबद्ध गरी आम्दानी रसिद जारी गर्ने गरेको।	१		

पम्बु साह

१०८.	सेवाग्राहीले बुझाउनु पर्ने राजस्व कार्यालयमा भौतिक रूपमा उपस्थित नभइ अनलाईन माध्यमबाट भुक्तानी गर्ने व्यवस्था गरिएको।	१		
१०९.	गोश्वारा घरौटी खाता र व्यक्तिगत घरौटी खाता भिडान भएको।	१		
११०.	कार्यसञ्चालन कोषको आम्दानी तथा खर्च बैकसंग भिडान भएको।	१		
(ग) वित्तीय अनुशासन सम्बन्धी सूचकहरू				
१११.	गत आर्थिक वर्षमा कुनै पनि प्रकारको राजस्व छुट तथा मिनाहा नदिएको र प्राप्त हुने कुनै पनि राजस्व बक्यौता नरहेको।	१		
११२.	राजस्व तथा घरौटी वापतको रकम अन्य प्रयोजनमा खर्च नगरिएको।	१		
११३.	प्रदेशलाई प्राप्त हुने सबै प्रकारको राजस्व प्रदेश सञ्चित कोषमा जम्मा हुने गरेको।	१		
११४.	घरौटी तथा राजस्व खातामा जम्मा गर्नुपर्ने रकम सम्बन्धित खाता तथा शीर्षकमा जम्मा भएको।	१		
११५.	आर्थिक वर्षको अन्त्यमा बाँकी रहेका नगदी रसिदहरू चालु आर्थिक वर्षमा जिम्मेवारी सारी आम्दानी बाँधिएको।	१		
११६.	आर्थिक वर्षको अन्त्यमा दाखिला गर्न बाँकी नगद राजस्व र लगती राजस्व चालु आर्थिक वर्षमा जिम्मेवारी सारिएको।	१		

अनुसूची- ४

दफा ३ को उपदफा (५) सँग सम्बन्धित

प्रदेशको वित्तीय सुशासन जोखिमको एकीकृत मूल्याङ्कनका सूचकहरू र मूल्याङ्कन तालिका

१. योजना, बजेट, कार्यक्रम तर्जुमा तथा स्वीकृति सम्बन्धी

सूचक	अवस्था वा नतिजा तथा अङ्कभार			प्रमाणीकरणको आधार र स्रोत
	कमजोर (०)	सामान्य (१)	उत्तम (२)	
१. आर्थिक कार्यविधि कानूनको तर्जुमा	प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी कानूनको तर्जुमा नभएको।	प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी कानूनको तर्जुमा भएको।	प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी कानूनको तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको।	१. प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी ऐनको प्रदेश राजपत्र, २. प्रदेश आर्थिक कार्यविधि तथा





प्रमुख सचिव

				वित्तीय उत्तरदायित्व सम्बन्धी नियमावली स्वीकृति
२. आवधिक योजना	आवधिक योजना निर्माण नभएको ।	आवधिक योजना निर्माण भई यसको आधारमा परियोजना बैंकसमेत निर्माण गरिएको ।	आवधिक योजनाका आधारमा निर्माण गरिएको परियोजना बैंकलाई वार्षिक बजेट तथा कार्यक्रम मार्फत् कार्यान्वयनमा ल्याइएको ।	१. आवधिक योजना २. परियोजना बैंक ३. MTEF र वार्षिक विकास कार्यक्रम
३. मध्यकालीन खर्च संरचना	मध्यकालीन खर्च संरचना निर्माण नभएको ।	मध्यकालीन खर्च संरचना तयार गर्दा आवधिक योजनामा आधारित रहेको ।	आवधिक योजना र बजेटमा आधारित मध्यकालीन खर्च संरचनालाई कार्यान्वयनमा ल्याइएको ।	१. मध्यकालीन खर्च संरचना २. सभामा पेश भएको प्रतिवेदन ३. प्रकाशन
४. मन्त्रालय वा निकायको पाँच वर्षीय रणनीतिक कार्यान्वयन योजना	प्रदेश आवधिक योजनाको आधारमा सबै मन्त्रालय वा निकायले पाँच वर्षीय रणनीतिक कार्यान्वयन योजना निर्माण नगरेको ।	सबै मन्त्रालय वा निकायले पाँच वर्षीय रणनीतिक कार्यान्वयन योजना निर्माण गरेको ।	सबै मन्त्रालय वा निकायले पाँच वर्षीय रणनीतिक कार्यान्वयन योजना निर्माण गरी कार्यान्वयनमा ल्याएको ।	१. प्रदेश आवधिक योजना २. मन्त्रालयहरूको पाँच वर्षीय रणनीतिक कार्यान्वयन योजना ३. कार्यान्वयनको अवस्था, समीक्षा
५. वित्तीय समानीकरण अनुदान सम्बन्धी कानून	नेपालको संविधानको धारा ६० को उपधारा (५) र अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ८ बमोजिम प्रदेशबाट स्थानीय तहमा हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदानसम्बन्धी कानून तर्जुमा नगरेको ।	नेपालको संविधानको धारा ६० को उपधारा (५) र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ८ बमोजिम प्रदेशबाट स्थानीय तहमा हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदान सम्बन्धी कानून तर्जुमा गरी आगामी आर्थिक वर्षमा स्थानीय तहले प्राप्त गर्ने वित्तीय समानीकरण अनुदानको विवरण चैत्र मसान्तभित्र उपलब्ध गराइएको ।	प्रदेशबाट स्थानीय तहमा हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदान सम्बन्धी कानून तर्जुमा भई आगामी आर्थिक वर्षमा स्थानीय तहले प्राप्त गर्ने वित्तीय समानीकरण अनुदानको विवरण चैत्र मसान्तभित्र उपलब्ध गराइएको। साथै प्रदेश विनियोजन ऐनमा तोकिएको समयवावधिभित्रै वित्तीय समानीकरण अनुदानको रकम स्थानीय तहलाई निकास दिइएको ।	१. प्रदेश राजपत्र, स्वीकृत कानून २. वित्तीय समानीकरण अनुदानको वितरण रकम
६. सशर्त, विशेष र समपुरक अनुदान सम्बन्धी कानून	अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ बमोजिम प्रदेशबाट स्थानीय तहमा हस्तान्तरण हुने सशर्त, विशेष र समपुरक अनुदान	अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ बमोजिम प्रदेशबाट स्थानीय तहमा हस्तान्तरण हुने सशर्त, विशेष र समपुरक अनुदान सम्बन्धी कानून वा कार्यविधि तर्जुमा भई सो बमोजिम अनुदान	अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ बमोजिम प्रदेशबाट स्थानीय तहमा हस्तान्तरण हुने सशर्त, समपुरक र विशेष अनुदानसम्बन्धी कानून वा कार्यविधि तर्जुमा भई सो	१. कानूनको दस्तावेज २. सशर्त, विशेष र समपुरक अनुदानको स्वीकृत रकम ३. वार्षिक प्रगति समीक्षा र आर्थिक

*(Handwritten signature)*



सचिव

	वितरणसम्बन्धी कानून, कार्यविधि तर्जुमा नगरेको ।	प्रदान गरिएको र नियमित रूपमा अनुगमन तथा मूल्याङ्कन समेत गरेको ।	अनुगमन र नियमित रूपमा अनुगमन तथा मूल्याङ्कन समेत गरेको । साथै तोकिएको समय र प्रक्रिया अनुसार स्थानीय तहमा सशर्त, समपूरक र विशेष अनुदान बापतको रकम निकास गरिएको	विवरण ४. अनुगमन तथा मूल्याङ्कन प्रतिवेदन
७. संघ वित्तीय समानीकरण अनुदानको विनियोजन	प्रदेशको बजेट तर्जुमा गर्दा संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानको रकम प्रशासनिक खर्चमा विनियोजन भएको ।	प्रदेशको बजेट तर्जुमा गर्दा संघबाट प्राप्त हुने वित्तीय समानीकरणको अनुदानको रकम प्रशासनिक खर्चमा विनियोजन नभएको ।	प्रदेशको बजेट तर्जुमा गर्दा संघबाट प्राप्त हुने वित्तीय समानीकरणको अनुदानको रकम राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले सिफारिस गरेका विषय वा क्षेत्रहरूमा खर्च हुने गरी विनियोजन गरिएको ।	१. श्रोतगत विनियोजन (रातो किताब) २. राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको सिफारिस
८. आन्तरिक ऋण	प्रदेशले आन्तरिक ऋण लिँदा नेपाल सरकारको सहमति नलिएको ।	प्रदेशले आन्तरिक ऋण लिँदा नेपाल सरकारको सहमति लिएको ।	प्रदेशले आन्तरिक ऋण लिँदा नेपाल सरकारको सहमति लिएको । साथै राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले तोकेको सीमा भित्र रहेर आन्तरिक ऋण लिइएको ।	१. नेपाल सरकारको अनुमति वा स्वीकृति पत्र २. प्रदेश विनियोजन ऐन, आन्तरिक ऋण उठाउने सम्बन्धी ऐन ३. राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको सिफारिस
९. वैदेशिक सहायता परिचालन	प्रदेशले वैदेशिक अनुदान वा सहयोग लिँदा वा वैदेशिक अनुदान वा सहयोगमा आयोजना वा कार्यक्रम कार्यान्वयन गर्दा नेपाल सरकारको पूर्वस्वीकृति नलिएको ।	प्रदेशले वैदेशिक अनुदान वा सहयोग लिँदा वा वैदेशिक अनुदान वा सहयोगमा आयोजना वा कार्यक्रम सञ्चालन गर्दा नेपाल सरकारको पूर्वस्वीकृति लिएको ।	नेपाल सरकारको पूर्वस्वीकृति प्राप्त भएपछि मात्र कुनै पनि वैदेशिक अनुदान वा सहयोग लिइएको वा वैदेशिक अनुदान वा सहयोगमा कुनै आयोजना वा कार्यक्रम कार्यान्वयन गरिएको । साथै वैदेशिक सहायता परिचालन सम्बन्धी प्रदेशमा कार्यविधि तर्जुमा गरेको ।	१. नेपाल सरकारको स्वीकृति पत्र २. वैदेशिक सहायताका लागि भएको समझदारी पत्र ३. स्वीकृत कार्यविधि
१०. सन्तुलित बजेट विनियोजन	आवधिक योजनाको लक्ष्य सूचकहरू, भौगोलिक क्षेत्र, विषयगत क्षेत्र, मन्त्रालय वा	आवधिक योजनाको लक्ष्य सूचकहरू, भौगोलिक क्षेत्र, विषयगत क्षेत्र, मन्त्रालय वा निकायको कार्य क्षेत्र भित्रका विषयहरूलाई समेटि बजेट	आवधिक योजनाको लक्ष्य सूचकहरू, भौगोलिक क्षेत्र, विषयगत क्षेत्र, मन्त्रालय वा निकायको कार्य क्षेत्र भित्रका विषयहरूलाई समेटि बजेट	१. आवधिक योजना २. मध्यकालीन खर्च संरचना ३. वार्षिक विकास कार्यक्रम



सचिवालय

प्रमुख सचिव

	निकायको कार्य क्षेत्र भित्रका बिषयहरूलाई समेटि बजेट विनियोजनमा क्षेत्रगत सन्तुलन कायम नभएको ।	विनियोजनमा क्षेत्रगत सन्तुलन कायम भएको	विनियोजनमा क्षेत्रगत सन्तुलन कायम भएको	
११. बहुवर्षीय दायित्व सिर्जना र घाटा बजेट	१. श्रोत सुनिश्चितता नभएको वा विनियोजित बजेटभन्दा बढीको खर्च हुने गरी दायित्व सिर्जना गरेको २. श्रोत प्राप्तिको निश्चित नभई, आर्थिक परिसूचकहरूको विश्लेषण विना तोकिएको सीमा भन्दा बढीको घाटा बजेट तर्जुमा गरेको।	१. श्रोत सहमति भएर विनियोजित बजेट भित्र दायित्व सिर्जना भएको । २. श्रोत प्राप्तिको प्रक्रिया शुरु भई, आर्थिक परिसूचकहरूको सामान्य विश्लेषण गरी घाटा बजेट तर्जुमा गरेको।	१. सिर्जित बहुवर्षीय दायित्व अनुसार बजेट विनियोजन भएको । २. श्रोत प्राप्तिको निश्चितता, आर्थिक परिसूचकहरूको पुर्ण विश्लेषण गरी तोकिएको सीमाभित्र रहेर घाटा बजेट तर्जुमा गरेको।	१. बजेट दस्तावेज २. वित्तीय विवरण ३. राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको सिफारिस
१२. आयोजना छनौट तथा प्राथमिकीकरण	आयोजना तर्जुमा तथा प्राथमिकीकरण प्रक्रियाको पालना नभएको।	प्रदेश स्तरीय योजना र बजेट तथा कार्यक्रम तर्जुमा दिग्दर्शन, २०७६ बमोजिम आयोजना तर्जुमा गोष्ठी सञ्चालन गरिएको।	आयोजना तर्जुमा गोष्ठी सञ्चालन गरी आयोजना छनौट गरिएको र निर्दिष्ट सूचकका आधारमा प्राथमिकीकरण गरिएको।	१. प्रदेश स्तरीय योजना र बजेट तथा कार्यक्रम तर्जुमा दिग्दर्शन, २०७६ २. आयोजना तर्जुमा गोष्ठीको दस्तावेज ३. आयोजनाको प्राथमिकता सूची
१३. सरकारी निकाय वा संस्था वा व्यक्तिलाई अनुदान	स्वीकृत बजेट तथा कार्यक्रम भन्दा बाहेक अनुदान प्रदान गरिएको र अनुदान प्रदान गर्ने कार्यविधिको पालना नगरिएको।	स्वीकृत बजेट तथा कार्यक्रम अनुसार अनुदान प्रदान गरिएको। स्वीकृत कार्यविधि नमोजिम छनौट गरी अनुदान वितरण गरिएको।	स्वीकृत बजेट तथा कार्यक्रम अनुसार अनुदान प्रदान गरिएको। स्वीकृत कार्यविधि नमोजिम खुला रूपमा सूचना आह्वान भई समान अवसर र प्रतिस्पर्धाका आधारमा छनौट गरी अनुदान वितरण गरिएको। सोको विवरण वेबसाईटमा राखेको।	१. स्वीकृत बजेट तथा कार्यक्रम २. कार्यविधि ३. सूचना ४. वेबसाईट
१४. बजेट तर्जुमामा	कार्यतालिका बमोजिम तोकिएको	बजेट तर्जुमा गर्दा बजेट कार्यतालिकाको आंशिक रूपमा	कार्यतालिकामा तोकिएको समयभित्रै बजेट तर्जुमाका	१. प्रदेश स्तरीय योजना र बजेट

7



प्रमुख सचि

कार्यतालिका को उपयोग	अवधिमा बजेट तर्जुमा नगरिएको।	पालना गरिएको	सबै चरणहरू वा कार्यहरू सम्पन्न गरिएको।	सर्वोच्च कार्यक्रम तर्जुमा दिग्दर्शन, २०७६ २. बजेट तर्जुमा मार्गदर्शन ३. आर्थिक कार्यविधि ऐन र नियमावली
१५. बजेट छलफल र स्वीकृति	सरोकारवालासंग, मन्त्रालयगत, प्रदेश योजना आयोग र आर्थिक मामिला तथा योजना मन्त्रालयमा मन्त्रालयगत बजेट छलफल र प्रदेश सभामा (पूर्व बजेट र बजेट पश्चात) पर्याप्त छलफल नभएको	मन्त्रालयगत, प्रदेश योजना आयोग र आर्थिक मामिला तथा योजना मन्त्रालयमा मन्त्रालयगत बजेट र प्रदेश सभामा (पूर्व बजेट र बजेट पश्चात) छलफल भएको।	सरोकारवाला सबै पत्र मन्त्रालयगत, प्रदेश योजना आयोग र आर्थिक मामिला तथा योजना मन्त्रालयमा मन्त्रालयगत बजेट र प्रदेश सभा सचिवालयमा (पूर्व बजेट र बजेट पश्चात) पर्याप्त छलफल भई स्वीकृत भएको।	१. प्रदेश स्तरीय योजना र बजेट तथा कार्यक्रम तर्जुमा दिग्दर्शन, २०७६ २. छलफल गोष्ठी, निर्णय पुस्तिका ३. आर्थिक कार्यविधि ऐन र नियमावली
१६. सशर्त अनुदान प्रदान गर्ने आधारको पालना	राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले तोकेको आधार पालना नगरी प्रदेशले स्थानीय तहहरूलाई सशर्त अनुदान प्रदान गरेको।	प्रदेशले स्थानीय तहलाई सशर्त अनुदान प्रदान गर्दा राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले तोकेको आधार बमोजिम सशर्त अनुदान प्रदान गरेको।	प्रदेशले स्थानीय तहलाई सशर्त अनुदान प्रदान गर्दा राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले तोकेको आधार पालना गरी सशर्त अनुदान प्रदान गरेको र सशर्त अनुदानको रकम छर्च गर्ने शर्तहरू तोकी मार्गदर्शन समेत समयमै उपलब्ध गराएको।	१. वित्त आयोगको सशर्त अनुदान प्रदान गर्ने आधार सिफारिसको कागतपत्र २. स्थानीय तहलाई सशर्त अनुदान प्रदान गरिएको कार्यक्रम र मार्गदर्शन

२. कार्यान्वयन तथा व्यवस्थापन

सूचक	नतिजा			प्रमाणीकरणको आधार र स्रोत
	कमजोर (०)	सामान्य (१)	उत्तम (२)	
१७. बजेट कार्यान्वयन सम्बन्धी कानून तर्जुमा	स्वीकृत बजेट तथा कार्यक्रम कार्यान्वयन सम्बन्धी कानून, कार्यविधि तर्जुमा तथा संशोधन पहिलो त्रैमासिक भित्र नभएको	स्वीकृत बजेट तथा कार्यक्रम कार्यान्वयन सम्बन्धी कानून, कार्यविधि तर्जुमा तथा संशोधन असोज मसान्त भित्र भएको।	स्वीकृत बजेट तथा कार्यक्रम कार्यान्वयन सम्बन्धी कानून, कार्यविधि तर्जुमा तथा संशोधन श्रावण मसान्त भित्र गरी वेबसाइटबाट समेत प्रकाशन गरेको।	१. बजेट कार्यान्वयन कार्य योजना २. कार्यविधि स्वीकृति ३. वेबसाइट

प्रमुख सचि



प्रमुख सचिव

१८. सार्वजनिक खर्चको मापदण्ड तर्जुमा	प्रदेश सरकारले सार्वजनिक खर्चको मापदण्ड (नर्म्स) तर्जुमा नभएको।	प्रदेश सरकारको सार्वजनिक खर्चको मापदण्ड (नर्म्स) स्वीकृत गरी कार्यान्वयनमा ल्याएको।	सार्वजनिक खर्चमा मितव्ययिता एवं प्रभावकारीता कायम गर्ने सम्बन्धी नेपाल सरकारबाट स्वीकृत निर्देशिका अनुसार प्रदेशको सार्वजनिक खर्चको मापदण्ड परिमार्जन वा स्वीकृत भई कार्यान्वयनमा आएको।	१. प्रदेश राजपत्र २. नेपाल सरकारबाट जारी निर्देशिका ३. संशोधित वा परिमार्जित मापदण्ड स्वीकृति
१९. वार्षिक खरिद योजना तथा खरिद गुरु योजना	सबै मन्त्रालय वा निकायहरूले वार्षिक खरिद योजना तथा खरिद गुरु योजना निर्माण नगरेको।	सबै मन्त्रालय वा निकायहरूले वार्षिक खरिद योजना तथा खरिद गुरु योजना निर्माण गरेको।	सबै मन्त्रालय वा निकायहरूले वार्षिक खरिद योजना तथा खरिद गुरु योजना निर्माण गरी सो आधारमा मात्र खरिद गर्ने गरेको।	१. स्वीकृत वार्षिक खरिद योजना तथा खरिद गुरु योजना २. खरिद योजना कार्यान्वयनको समीक्षा
२०. प्रदेश सरकारको वित्तीय प्रगति	प्रदेश सरकारको समष्टिगत वित्तीय प्रगति ६० प्रतिशतभन्दा कम रहेको।	प्रदेश सरकारको समष्टिगत वित्तीय प्रगति ६० देखि ८० प्रतिशतसम्म रहेको।	प्रदेश सरकारको समष्टिगत वित्तीय प्रगति ८० प्रतिशतभन्दा बढी रहेको।	१. प्रदेश सरकारको वार्षिक आर्थिक प्रतिवेदन
२१. प्रदेशको कार्य सम्पादन मुल्याङ्कनको नतिजा	राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट निर्धारण गरिएको सूचकहरूमा ४० प्रतिशत भन्दा कम अङ्क प्राप्त गरेको।	राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट निर्धारण गरिएको सूचकको ४० देखि ८० प्रतिशत सम्म अङ्क प्राप्त गरेको।	राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट निर्धारण गरिएको सूचकको ८० प्रतिशत भन्दा बढी अङ्क प्राप्त गरेको।	१. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन वा अनलाइन पोर्टलको नतिजा
२२. प्रदेशको आर्थिक वृद्धि दर	गत आर्थिक वर्षको तुलनामा आर्थिक वृद्धि नभएको।	गत आर्थिक वर्षको तुलनामा आर्थिक वृद्धि दर दश प्रतिशतसम्म बढेको।	गत आर्थिक वर्षको तुलनामा आर्थिक वृद्धि दर दश प्रतिशत भन्दा बढि रहेको।	१. आर्थिक सर्वेक्षण प्रतिवेदन
२३. कुल खर्चमा पूजिगत खर्चको अनुपात	गत आर्थिक वर्षको तुलनामा कुल खर्चमा पूजिगत खर्चको प्रतिशत नबढेको।	उक्त अनुपात गत आर्थिक वर्षको तुलनामा १० प्रतिशत भन्दा कमले बढेको।	उक्त गत आर्थिक वर्षको तुलनामा १० प्रतिशत भन्दा बढि रहेको।	१. आर्थिक सर्वेक्षण प्रतिवेदन
२४. बजेट कार्यान्वयन कार्य योजना र कार्यसम्पादन समझौता	सबै मन्त्रालय वा निकायले बजेट कार्यान्वयन कार्य योजना र कार्यसम्पादन समझौता तयार नगरेको।	सबै मन्त्रालय वा निकायले बजेट कार्यान्वयन कार्य योजना र कार्यसम्पादन समझौता तयार गरेको।	सबै मन्त्रालय वा निकायले बजेट कार्यान्वयन कार्य योजना र कार्यसम्पादन समझौता तयार गरी कार्यान्वयनमा ल्याएको।	१- बजेट कार्यान्वयन कार्य योजना र कार्यसम्पादन समझौताका प्रतिहरू

प्रमुख सचिव



प्रदेश सचिवालय  
काठमाडौं

मुख्य सचिव

२५. बजेट रकमान्तर र श्रोतान्तर	बजेट रकमान्तर तथा श्रोतान्तर गर्दा प्रदेश विनियोजन ऐन, आर्थिक कार्यविधि ऐन नियमको सीमा र व्यवस्था पालना नगरेको।	बजेट रकमान्तर तथा श्रोतान्तर गर्दा प्रदेश विनियोजन ऐन, आर्थिक कार्यविधि ऐन नियमको सीमा र व्यवस्था आंशिक पालना गरेको	बजेट रकमान्तर तथा श्रोतान्तर गर्दा प्रदेश विनियोजन ऐन, आर्थिक कार्यविधि ऐन नियमको सीमा र व्यवस्था पूर्ण पालना गरेको	१. विनियोजन ऐन २. आर्थिक कार्यविधि ऐन र नियम ३. वित्तीय विवरण ४. लेखापरीक्षण प्रतिवेदन
२६. बजेट समर्पण र नियन्त्रण	बजेट मार्गदर्शन र आर्थिक कार्यविधि ऐन, नियमको व्यवस्था पालना नभएको	बजेट मार्गदर्शन र आर्थिक कार्यविधि ऐन, नियमको व्यवस्था आंशिक पालना गरेको	बजेट मार्गदर्शन र आर्थिक कार्यविधि ऐन, नियमको व्यवस्था पूर्ण पालना गरेको	१. प्रदेश विनियोजन ऐन २. आर्थिक कार्यविधि ऐन र नियमावली ३. प्रदेश सञ्चितकोषको प्रतिवेदन
२७. पुरस्कार र दण्ड सजायको कार्यान्वयन	कानूनमा भएको पुरस्कार र दण्ड व्यवस्थाको पालना नगरेको।	कानूनमा भएको पुरस्कार र दण्ड व्यवस्थाको आंशिक पालना गरेको।	कानूनमा भएको पुरस्कार र दण्ड व्यवस्थाको पूर्ण पालना गरेको।	१. सम्बन्धित ऐन नियमावली २. निर्णय सूचना-वार्षिक प्रतिवेदन
२८. प्रदेशको जनशक्ति व्यवस्थापन	स्वीकृत दरबन्दी अनुसारको पदपूर्ति नभएको।	स्वीकृत दरबन्दी अनुसारको असी प्रतिशत पदपूर्ति भएको।	दक्ष र व्यवसायिक जनशक्ति असी प्रतिशत भन्दा बढी पदपूर्ति भएको।	PIS database
२९. सार्वजनिक वित्तीय व्यवस्थापन मा सूचना प्रविधिको प्रयोग	सार्वजनिक वित्तीय व्यवस्थापनका सबै पक्षमा सूचना प्रविधिको प्रयोग नभएको।	सार्वजनिक वित्तीय व्यवस्थापनमा संघीय सरकारले प्रयोग गरेका सबै FMIS हरूको प्रयोग भएको।	सार्वजनिक वित्तीय व्यवस्थापन पूर्णतः सूचना प्रविधिमा आधारित रहेको।	१- सूचना प्रविधि सम्बन्धी निर्देशिकाहरू २- विद्युतीय प्रणालीहरू ३- वेबसाईट
३०. संघ सशर्त, समपूरक र विशेष अनुदान खर्च	गत आर्थिक वर्षमा नेपाल सरकारबाट प्राप्त सशर्त, समपूरक र विशेष अनुदानको रकम साठी प्रतिशत भन्दा कम खर्च भएको।	गत आर्थिक वर्षमा नेपाल सरकारबाट प्राप्त सशर्त, समपूरक र विशेष अनुदानको रकम साठी प्रतिशतभन्दा बढी असी प्रतिशत भन्दा कम खर्च भएको।	गत आर्थिक वर्षमा नेपाल सरकारबाट प्राप्त सशर्त, समपूरक र विशेष अनुदानको रकमबाट असी प्रतिशत भन्दा बढी वित्तीय प्रगति भएको।	१. वार्षिक प्रगति समीक्षा प्रतिवेदन र आर्थिक विवरण

मुख्य सचिव

३. लेखाङ्कन तथा प्रतिवेदन



प्रमुख सचिव

सूचक	प्रमाणिकरणको आधार र स्रोत			
	कमजोर (०)	सामान्य (१)	उत्तम (२)	
३१. बजेट तर्जुमाको प्रयोग	बजेट तर्जुमाका लागि बजेट प्रस्ताव गर्दा मन्त्रालय वा निकाय र अन्तर्गतका कार्यालयहरूबाट PLMBIS प्रविष्टि नगरेको	बजेट तर्जुमा गर्दा मन्त्रालय वा निकाय र अन्तर्गतका कार्यालयहरूबाट PLMBIS प्रविष्टि गरेको	कार्यालय वा आयोजनाहरूलाई बजेट सीमा (सिलिङ्ग) प्राप्त भई कार्यालय वा आयोजनाबाट PLMBIS मा बजेट प्रस्ताव गरिएको।	१. बजेट तर्जुमा मार्गदर्शन २. PLMBIS को सिलिङ्ग बौद्धिर्ण्ड र बजेट प्रस्ताव
३२. आय व्ययको प्रक्षेपण	अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा १८ बमोजिम प्रदेशले आगामी आर्थिक वर्षका लागि आय-व्ययको प्रक्षेपण नगरेको।	प्रदेशले आगामी आर्थिक वर्षका लागि आय-व्ययको प्रक्षेपण गरिएको विवरण नेपाल सरकार, अर्थ मन्त्रालयमा पेश गरेको।	अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा १८ बमोजिम प्रदेशले आगामी आर्थिक वर्षका लागि आय-व्ययको प्रक्षेपण गरी तथ्यांकसहितको विवरण चालु आर्थिक वर्षको पौष मसान्तभित्र नेपाल सरकार, अर्थ मन्त्रालयमा पेश गरेको।	१. आय व्ययको प्रक्षेपण गरिएको विवरण २. नेपाल सरकार, अर्थ मन्त्रालयमा पठाइएको पत्र
३३. वार्षिक प्रगति समीक्षा	अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ३०(३) को प्रावधान अनुरूप गत आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वयनको बारेमा चालु आर्थिक वर्षमा कार्तिक मसान्तभित्र वार्षिक प्रगति समीक्षा नगरेको।	गत आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वयनको बारेमा चालु आर्थिक वर्षमा कार्तिक मसान्तसम्म वार्षिक समीक्षा गरेको।	गत आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वयनको बारेमा चालु आर्थिक वर्षमा वार्षिक समीक्षा गरी कार्तिक मसान्तभित्रमा वार्षिक प्रगति समीक्षा प्रतिवेदनलाई वेबसाइटबाट सार्वजनिक गरिएको।	१. वार्षिक प्रगति समीक्षा प्रतिवेदन २. वेबसाइटको प्रमाण
३४. आय व्ययको चौमासिक प्रतिवेदन	अन्तर-सरकारी वित्त व्यवस्थापन ऐनको दफा ३२ (२) बमोजिम प्रदेश सञ्चित कोषको आय-व्ययका चौमासिक विवरण महालेखा परीक्षकको कार्यालयबाट स्वीकृत ढाँचामा तयार गरी चौमासिक अवधि सकिएको तीस दिनभित्र संघीय अर्थ मन्त्रालयमा पेश नगरेको।	प्रदेश सञ्चित कोषको आय-व्ययको चौमासिक विवरण महालेखा परीक्षकको कार्यालयबाट स्वीकृत ढाँचामा तयार गरी चौमासिक अवधि सकिएको तीस दिनभित्र संघीय अर्थ मन्त्रालयमा पेश गरेको।	प्रदेश सञ्चित कोषको आय-व्ययको चौमासिक विवरण महालेखा परीक्षकको कार्यालयबाट स्वीकृत ढाँचामा तयार गरी चौमासिक अवधि सकिएको तीस दिनभित्र संघीय अर्थ मन्त्रालयमा पेश गरेको र यसलाई वेबसाइटमा समेत सार्वजनिक गरेको।	१. सञ्चित कोषको विवरण पठाएको प्रमाण २. वेबसाइटमा रहेको सञ्चित कोषको प्रतिवेदन

प्रमुख सचिव

३५. एकीकृत वित्तीय विवरण	एकीकृत वित्तीय प्रतिवेदन समयमा तयार नगरेको।	एकीकृत वित्तीय प्रतिवेदन तयार गरी तोकिएको समयभित्रै सम्बन्धित निकायमा पेश गरेको।	एकीकृत वित्तीय प्रतिवेदन तयार गरी तोकिएको समयभित्रै सम्बन्धित निकायमा पेश गरी वेवसाईटमा सार्वजनिक गरेको।	१. सञ्चित कोषको प्रतिवेदन २. वेवसाईट ३. आय व्ययको प्रतिवेदन
३६. बेरुजु फलफूल	महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा औल्याएका बेरुजुका सम्बन्धमा प्रदेश तथाको सार्वजनिक लेखा समितिमा छलफल नभएको।	महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा औल्याएका बेरुजुका सम्बन्धमा प्रदेश तथाको सार्वजनिक लेखा समितिमा छलफल हुने गरेको।	महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा औल्याएका बेरुजुका सम्बन्धमा प्रदेश तथाको सार्वजनिक लेखा समितिमा छलफल भई प्राप्त सुझाव कार्यान्वयनमा आएको।	१. लेखा समितिको प्रतिवेदन २. प्रदेश तथाको प्रतिवेदन
३७. सम्पत्तिको अभिलेख र प्रणालीको प्रयोग	प्रदेश सरकारको चल अचल सम्पत्तिहरूको वार्षिक एकीकृत विवरण तयार नभएको। सार्वजनिक सम्पत्ती व्यवस्थापन सूचना प्रणाली समेतको प्रयोग नभएको	प्रदेश सरकारको चल अचल सम्पत्तिहरूको वार्षिक अघावधिक एकीकृत विवरण तयार भएको।	प्रदेश सरकारको चल अचल सम्पत्तिहरूको वार्षिक अघावधिक एकीकृत विवरण तयार गरी वेवसाईटमा सार्वजनिक गरिएको। सार्वजनिक सम्पत्ती व्यवस्थापन सूचना प्रणाली समेतको प्रयोग गरेको	१. एकीकृत सम्पत्ति विवरणको प्रतिवेदन २. वेवसाईट ३. सार्वजनिक सम्पत्ती व्यवस्थापन सूचना प्रणाली
३८. आर्थिक संकेत र लेखा ढाँचाको प्रयोग	स्वीकृत आर्थिक संकेत वर्गीकरण र व्याख्या तथा सरकारी लेखा ढाँचाको प्रयोग नगरेको।	लेखा ढाँचाको प्रयोग हुने सर्वे फारामहरू र आर्थिक संकेतको पूर्ण रूपमा प्रयोग गरेको।	सम्पत्ति र दायित्व लेखाङ्कनको फारामहरू र आर्थिक संकेतको समेत प्रयोग गरेको।	१. प्रदेश सरकारको आर्थिक विवरण तथा प्रतिवेदन
३९. बचत संघ अनुदान फिर्ता	अघिल्लो आर्थिक वर्षमा नेपाल सरकारबाट प्राप्त भई खर्च हुन नसकेको सशर्त, समपूरक र विशेष अनुदानको रकम संघीय सञ्चित कोषमा तोकिएको समयमै फिर्ता नभएको।	अघिल्लो आर्थिक वर्षमा नेपाल सरकारबाट प्राप्त भई खर्च हुन नसकेको सशर्त, समपूरक र विशेष अनुदानको रकम संघीय सञ्चित कोषमा तोकिएको समयभित्रै फिर्ता गरिएको।	अघिल्लो आर्थिक वर्षमा नेपाल सरकारबाट प्राप्त भई खर्च हुन नसकेको सशर्त, समपूरक र विशेष अनुदानको रकम संघीय सञ्चित कोषमा समयमै फिर्ता हुनका साथै यस्तो आयोजना वा कार्यक्रम कार्यान्वयनमा ढिलाई गर्ने र खर्च नगर्ने निकायलाई सचेत समेत गराइएको।	१. वार्षिक प्रगति समीक्षा प्रतिवेदन र आर्थिक विवरण, २. फिर्ता खर्चको विवरण वा पत्र ३. सचेत गराइएको विवरण
४०. वैदेशिक सहायताको शोधभर्नाको अवस्था	संघ सशर्त अनुदानमा समावेश भएको वैदेशिक सहायताको शोधभर्ना प्राप्तिका लागि विवरण नपठाएको कारण प्रदेशलाई प्राप्त हुने	संघ सशर्त अनुदानमा समावेश भएको वैदेशिक सहायताको शोधभर्नाका लागि आवश्यक कागजात सम्बन्धित निकायमा समयमै	संघ सशर्त अनुदानमा समावेश भएको वैदेशिक सहायताको शोधभर्नाका लागि आवश्यक कागजात सम्बन्धित निकायमा समयमै पठाई दाताहरूबाट शोधभर्ना प्राप्त भएको जानकारी	१. अनुदानको विवरण २. संघीय सञ्चितकोषको प्रतिवेदन ३. महालेखा परीक्षकको





प्रमुख सचिव

वित्तीय समानिकरण अनुदान घटेको कटौती भएको।	पठाइएको	समेत प्राप्त भएको।	प्रतिवेदन
---	---------	--------------------	-----------

#### ४. अनुगमन, मूल्याङ्कन तथा लेखापरीक्षण

सूचक	नतिजा			प्रमाणीकरणको आधार र स्रोत
	कमजोर (०)	सामान्य(१)	उत्तम(२)	
४१. अनुगमन योजना	सबै मन्त्रालयले वार्षिक अनुगमन तथा सुपरीवेक्षण योजना तयार नगरेको ।	सबै मन्त्रालयले वार्षिक अनुगमन तथा सुपरीवेक्षण योजना तयार गरेको।	सबै मन्त्रालयले वार्षिक अनुगमन तथा सुपरीवेक्षण योजना तयार गरी कार्यान्वयनमा ल्याएको। (आधार १-२)	१. अनुगमन तथा सुपरीवेक्षण योजना २. अनुगमन तथा सुपरीवेक्षण प्रतिवेदन
४२. बेरुजु	प्रदेशको समष्टिगत बेरुजु कुल आर्थिक कारोबारको दुई प्रतिशत भन्दा बढी रहेको।	प्रदेशको समष्टिगत बेरुजु कुल आर्थिक कारोबारको एक देखि दुई प्रतिशतभित्र रहेको।	प्रदेशको समष्टिगत बेरुजु कुल आर्थिक कारोबारको एक प्रतिशत भन्दा कम रहेको।	१. महालेखा परीक्षकको अन्तिम लेखापरीक्षण प्रतिवेदन
४३. बेरुजु लगत र फछ्यौट	प्रदेशको बेरुजु लगत अघावधिक नभएको र कार्ययोजना तयार गरी बेरुजु फछ्यौट नभएको।	बेरुजुको लगत अघावधिक गरी कार्य योजना बमोजिम बेरुजु फछ्यौट गरेको।	कार्य योजनामा तोकिएको माथिल्लो लक्ष्य सीमाभन्दा बढी बेरुजु फछ्यौट भएको ।	१. बेरुजु फछ्यौट कार्य योजना २. बेरुजुको लगत ३. महालेखा परीक्षकको कार्यालयको सम्परीक्षण पत्र
४४. आचार संहिता	प्रदेश सरकारले सार्वजनिक पदाधिकारीको आचार संहिता तयार नगरेको।	प्रदेश सरकारले सार्वजनिक पदाधिकारीको आचार संहिता तयार गरेको।	प्रदेश सरकारले सार्वजनिक पदाधिकारीको आचार संहिता तयार गर्दा वित्तीय अनुशासनका विषयहरुसमेत समावेश गरी कार्यान्वयनमा ल्याइएको ।	१. आचार संहिता, प्रदेश राजपत्र, २. प्रदेश सरकारको सुशासन प्रतिवेदन
४५. आन्तरिक लेखापरीक्षण प्रतिवेदनको कार्यान्वयन	आन्तरिक लेखापरीक्षणको एकीकृत प्रतिवेदन बनाई सम्बन्धित निकायमा पेश नगरेको।	आन्तरिक लेखापरीक्षणको एकीकृत प्रतिवेदन बनाई सम्बन्धित निकायमा पेश गरेको।	आन्तरिक लेखापरीक्षणको एकीकृत प्रतिवेदन बनाई सम्बन्धित निकायमा पेश गरेको, अन्तिम लेखापरीक्षण हुनु अघि समपरीक्षण भएको र सो विषयमा निर्देशन समेत भएको ।	१. आन्तरिक लेखापरीक्षणको एकीकृत प्रतिवेदन २. सम्परीक्षणको पत्र ३. निर्देशन
४६. आन्तरिक नियन्त्रण प्रणालीको कार्यान्वयन	आन्तरिक नियन्त्रण प्रणाली मार्गदर्शन बमोजिम सबै मन्त्रालय वा निकायले	आन्तरिक नियन्त्रण प्रणाली मार्गदर्शन बमोजिम सबै मन्त्रालय वा निकायले आन्तरिक	आन्तरिक नियन्त्रण प्रणाली मार्गदर्शन बमोजिम सबै मन्त्रालय वा निकायले आन्तरिक नियन्त्रण प्रणाली	१. आन्तरिक नियन्त्रण प्रणाली मार्गदर्शन २. मन्त्रालय निकायको आन्तरिक

१



मुख्य सचिव

	आन्तरिक नियन्त्रण प्रणाली बनाई कार्यान्वयन नगरेको।	नियन्त्रण प्रणाली बनाई कार्यान्वयन गरेको।	बनाई कार्यान्वयन गरेको र सोको अनुगमन गरी प्रतिवेदन समेत तयार गरेको।	नियन्त्रण प्रणाली ३. अनुगमन प्रतिवेदन
४७. आवधिक प्रगति प्रतिवेदन तथा बिल सार्वजनिक	आवधिक प्रगति प्रतिवेदन, वित्तीय विवरण तथा सार्वजनिक गर्नुपर्ने खर्चको बिल सार्वजनिक नगरेको।	आवधिक प्रगति प्रतिवेदन, वित्तीय विवरण तथा सार्वजनिक गर्नुपर्ने खर्चको बिल सार्वजनिक गरेको।	पूर्व सक्रियता (Pro-active) का साथ आवधिक प्रगति प्रतिवेदन, वित्तीय विवरण तथा प्रशासनिक खर्च बाहेकको भुक्तानी गर्नुअघि तोकिएबमोजिमको बिल सार्वजनिक गरेको।	१. सूचना पाटी २. वेबसाईट ३. सञ्चार माध्यम
४८. सरकारी बाँकी असुल उपर	असुल उपर गर्नुपर्ने सरकारी बाँकीको लगत कायम नगरेको।	असुल उपर गर्नुपर्ने सरकारी बाँकीको लगत कायम गरेको।	असुल उपर गर्नुपर्ने सरकारी बाँकीको लगत कायम गरी असुल उपरका लागि प्रक्रिया आरम्भ गरेको।	१. सरकारी बाँकीको लगत २. सार्वजनिक सूचना ३. पत्राचार

### ५. राजस्व तथा धरोटी व्यवस्थापन

सूचक	नतिजा			प्रमाणीकरणको आधार र स्रोत
	कमजोर (०)	सामान्य (१)	उत्तम (२)	
४९. राजस्व सङ्कलन	प्रदेशको आन्तरिक आय अधिल्लो आर्थिक वर्षको भन्दा नबढेको।	प्रदेशको आन्तरिक आय अधिल्लो आर्थिक वर्षको तुलनामा पाँच प्रतिशतसम्म बढेको।	प्रदेशको आन्तरिक आय अधिल्लो आर्थिक वर्षको तुलनामा पाँच प्रतिशतभन्दा बढी रहेको।	१. प्रदेश सरकारको वार्षिक आर्थिक विवरण
५०. राजस्व बाँडफाँटको रकम	स्थानीय तहबाट प्राप्त गर्नुपर्ने मनोरञ्जन कर, विज्ञापन कर, अन्य राजस्व, घरजग्गा रजिष्ट्रेसन शुल्कबाट पाउनुपर्ने रकम बाँडफाँट भई समयमै प्राप्त नगरेको।	स्थानीय तहबाट प्राप्त गर्नुपर्ने मनोरञ्जन कर, विज्ञापन कर, अन्य राजस्व, घरजग्गा रजिष्ट्रेसन शुल्कबाट पाउनुपर्ने रकम बाँडफाँट भई प्राप्त गरेको।	स्थानीयतहमा अनुगमन तथा समन्वय गरी स्थानीय तहबाट प्रदेशले प्राप्त गर्ने राजस्वको हिस्सा प्रचलित कानून तथा प्रदेश आर्थिक ऐनले तोके बमोजिम प्राप्त गरेको।	१. प्रदेश सरकारको वार्षिक आर्थिक विवरण २. प्रगति समीक्षा प्रतिवेदन ३. प्रचलित कानून ४. अन्तरक्रिया तथा अनुगमन प्रतिवेदन
५१. राजस्व बाँडफाँटको रकमको विकासमा उपयोग	अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ बमोजिम प्रदेशले आफूले उठाएको राजस्व र राजस्व बाँडफाँटबाट प्राप्त हुने कुल रकम प्रशासनिक खर्चमा मात्र उपयोग गरेको।	प्रदेशले आफूले उठाएको राजस्व र राजस्व बाँडफाँटबाट प्राप्त हुने कुल रकमबाट प्रशासनिक खर्च पूरा गरी बाँकी रकम विकास निर्माण कार्यमा उपयोग गरेको।	प्रदेशले आफूले उठाएको राजस्व र राजस्व बाँडफाँटबाट प्राप्त हुने कुल रकमबाट प्रशासनिक खर्च पूरा गरी बाँकी रकम विकास निर्माण कार्यमा उपयोग गरेको र यस्तो रकमको हिस्सा अधिल्लो आर्थिक वर्षको भन्दा बढी रहेको।	१. वार्षिक समीक्षा प्रतिवेदन २. वार्षिक आर्थिक विवरण

मुख्य सचिव

५२. राजध परिचालन सम्बन्धी नीति	प्रदेशले राजध परिचालन सम्बन्धी नीति तर्जुमा नगरेको।	प्रदेशको राजध परिचालन सम्बन्धी नीति तर्जुमा गरेको।	प्रदेशमा राजध परिचालन सम्बन्धी नीति तर्जुमा गरेको र कार्यान्वयनमा ल्याएको।	१. स्वीकृत नीतिको दस्तावेज २. वेबसाईट
५३. राजध परामर्श समिति	राजध परामर्श समिति गठन नगरेको	राजध परामर्श समिति गठन गरेको	राजध परामर्श समिति गठन भई राजध परिचालनका समस्याहरु र सुधारको कार्य योजनासहितको प्रतिवेदन पेश गरेको	१. बैठकको निर्णय २. प्रतिवेदन
५४. राजध परिचालनको कार्ययोजना	राजध परिचालनको कार्ययोजना नबनाएको।	राजध परिचालनको कार्ययोजना बनाएको।	राजध परिचालनको कार्य योजना बनाई सम्बन्धी विषयगत मन्त्रालायसंग छलफल गरी कार्यान्वयनमा ल्याएको।	१. कार्य योजना २. बैठक निर्णयको प्रतिलिपि
५. राजध अनुगमन	राजध परिचालन कार्ययोजना अनुसार अनुगमन नभएको।	राजध परिचालन कार्ययोजना अनुसार अनुगमन गरिएको।	राजध परिचालन कार्ययोजनामा तोकिएभन्दा बढी अनुगमन भएको।	१. कार्य योजना २. अनुगमन प्रतिवेदन
५६. राजध चुहावट नियन्त्रण	प्रदेश सरकारले राजध चुहावट नियन्त्रणका लागि संस्थागत र कानुनी व्यवस्था नगरेको।	प्रदेशमा राजध चुहावट नियन्त्रणका लागि संस्थागत र कानुनी व्यवस्था गरेको।	प्रदेशले राजध चुहावट नियन्त्रणका लागि संस्थागत र कानुनी व्यवस्था गरी कार्यान्वयनमा ल्याएको।	१. स्वीकृत कानुनी दस्तावेज २. मन्त्रपरिषद्को निर्णय ३. निर्णयको प्रतिलिपि
५७. सवारी साधन कर बाँडफाँड	सवारी साधन कर बाँडफाँड गरिने ४० प्रतिशत रकम प्रदेश सरकारले नियमति रूपमा सम्बन्धित स्थानीय तहको सञ्चितकोषमा जम्मा नगरेको।	सवारी साधन कर बाँडफाँड गरिने ४० प्रतिशत रकम प्रदेश सरकारले मासिक रूपमा सम्बन्धित स्थानीय तहको सञ्चितकोषमा जम्मा गरेको।	सवारी साधन कर बाँडफाँड गरिने ४० प्रतिशत रकम प्रदेश सरकारले मासिक रूपमा बाँडफाँड गरी विवरण वेबसाईटमा सार्वजनिक गरेको।	१. सवारी साधन कर बाँडफाँटको निर्णय २. वेबसाईटको विवरण
५८. प्रक्षेपित राजधको तुलनामा सङ्कलनको अवस्था	गत आर्थिक वर्षमा प्रदेशको आन्तरिक राजध प्रक्षेपणको तुलनामा साठी प्रतिशतसम्म सङ्कलन गरेको।	प्रदेशको आन्तरिक राजध प्रक्षेपणको तुलनामा साठी प्रतिशत देखि असी प्रतिशतसम्म सङ्कलन गरेको।	प्रदेशको आन्तरिक राजध प्रक्षेपणको तुलनामा असी प्रतिशतभन्दा माथि सङ्कलन गरेको।	१. बजेट वक्तव्य २. वार्षिक प्रगति समिष्टा ३. आर्थिक विवरण



प्रमुख सचिव  
प्रमुख सचिव

अनुसूची- ५

दफा ४ को उपदफा (२)संग सम्बन्धित

(क) प्रदेश मन्त्रालयगत वा निकायगत वित्तीय सुशासन लेखाजोखाको वर्गीकरण

अङ्कभार	प्रतिशत	मूल्याङ्कन
५६ सम्म	५० प्रतिशतसम्म	उच्च जोखिम/ उच्च सुशासन
५९ देखि ९३ सम्म	५० प्रतिशत देखि माथि ८० सम्म	मध्यम जोखिम/ मध्यम सुशासन
९४ वा सो भन्दा बढी	८० प्रतिशत भन्दा माथि	उच्च जोखिम/ उच्च सुशासन
जम्मा सूचक संख्या ११६		

(ख) प्रदेशको एकीकृत वित्तीय सुशासन लेखाजोखाको वर्गीकरण

अङ्कभार	प्रतिशत	मूल्याङ्कन
१९ सम्म	५० प्रतिशतसम्म	उच्च जोखिम/ उच्च सुशासन
३० देखि ४६ सम्म	५० प्रतिशत देखि माथि ८० सम्म	मध्यम जोखिम/ मध्यम सुशासन
४७ वा सो भन्दा बढी	८० प्रतिशत भन्दा माथि	उच्च जोखिम/ उच्च सुशासन
जम्मा सूचक संख्या ५८		



प्रमुख सचिव  
प्रमुख सचिव

अनुसूची- ६  
दफा ४ को उपदफा (६)सँग सम्बन्धित  
प्रदेश मन्त्रालय वा निकायगत मूल्याङ्कनको सारांश

सि. नं.	विषय क्षेत्र	जम्मा	सूचकगत प्राप्ति			
			प्रक्रिया सूचक	नतिजा सूचक	वित्तीय अनुशासन जोखिम सूचक	कुल प्राप्ति
१	सूचक क्षेत्र १ : योजना, बजेट, कार्यक्रम तथा स्वीकृति	२३				
२	सूचक क्षेत्र २ : कार्यान्वयन तथा व्यवस्थापन	३०				
३	सूचक क्षेत्र ३ : लेखाङ्कन तथा प्रतिवेदन	२२				
४	सूचक क्षेत्र ४ : अनुगमन, मूल्याङ्कन तथा लेखापरीक्षण	२५				
५	सूचक क्षेत्र ५ : राजस्व तथा धरोटी व्यवस्थापन	१६				
कुल जम्मा		११६				



प्रमुख सचिव

प्रमुख सचिव



अनुसूची ७

(दफा ४ को उपदफा (४) र (५) सँग सम्बन्धित)  
वित्तीय सुशासन जोखिम न्यूनीकरण कार्ययोजनाको ढाँचा

प्रमुख/सचिव

१. पृष्ठभूमि
२. लक्ष्य
३. उद्देश्य
४. वित्तीय सुशासन जोखिमको परिचय
५. प्रदेशका सार्वजनिक वित्तीय व्यवस्थापन तथा वित्तीय सुशासन जोखिमका आयामहरू
६. वित्तीय सुशासन जोखिमका प्रकार, तह र श्रेणी
७. वित्तीय सुशासन जोखिम न्यूनीकरण कार्ययोजनाको रणनीतिक प्राथमिकता
८. वित्तीय सुशासन जोखिम न्यूनीकरण कार्ययोजनाको दायरा
९. वित्तीय सुशासन जोखिम न्यूनीकरण कार्ययोजनाको अवधि
१०. प्रदेशका सार्वजनिक वित्तीय व्यवस्थापन सँग सम्बन्धित सरोकारवालाहरू, संस्थागत सम्बन्ध तथा नागरिक सहभागिताको पद्धति
११. प्रदेश वित्तीय सुशासन जोखिम मूल्याङ्कन सारांश
१२. प्रदेश वित्तीय सुशासन जोखिम न्यूनीकरण कार्ययोजना तर्जुमा प्रक्रिया
१३. प्रदेश वित्तीय सुशासन जोखिम न्यूनीकरण कार्ययोजना कार्यान्वयन, अनुगमन तथा फलोत्पन्न योजना
१४. प्रदेश वित्तीय सुशासन जोखिम न्यूनीकरण कार्ययोजना तर्जुमा खाका

वित्तीय सुशासन जोखिम न्यूनीकरण कार्ययोजनाको खाका

१ योजना बजेट कार्यक्रम तर्जुमा तथा स्वीकृति

असर १: योजना, बजेट तथा कार्यक्रम प्रणाली प्रभावकारी भएको हुने । प्रतिफल:							
१.१ योजना पद्धतिको सुदृढीकरण भएको हुनेछ ।							
अपेक्षित परिणाम	संकेत नं	पहिचान भएका सम्भावित जोखिमहरू	जोखिमको वर्गिकरण	जोखिम न्यूनीकरणक लागि अवलम्बन गरिने उपायहरू	समय सीमा	माईलस्टोन / मापनको आधार र श्रोतहरू	जिम्मेवार व्यक्ति / निकाय
१.१ योजना प्रक्रियाको सुदृढीकरण	१.१.१.	आवधिक योजनामा आधारित भएर वार्षिक योजना तथा कार्यक्रम तयार नहुने	मध्यम	आवधिक योजना, मध्यमकालिन खर्च संरचना र वार्षिक बजेट बीच तालमेल गर्ने		प्रदेश तथा मन्त्रालयगत मध्यमकालीन खर्च संरचना तयार भएको	

प्रमुख/सचिव



	१.१.२						
	१.१.३						
१.२.	१.२.१.						
	१.२.२.						
१.३	१.३.१						
	१.३.२						

## २. कार्यान्वयन र व्यवस्थापन

असर २: बजेट कार्यान्वयन क्षमता अभिवृद्धि हुने

प्रतिफल:

२.१: सार्वजनिक सेवाको वितरण, नियमन तथा विकासका लागि मन्त्रालय वा निकायको कार्यान्वयन क्षमता सुदृढ भएको हुनेछ ।

अपेक्षित परिणाम	संकेत नं	पहिचान भएका	जोखिमको वर्गीकरण	जोखिम न्यूनीकरणका लागि अबलम्बन गरिने उपायहरू	समय सीमा	माईलस्टोन / आधार र श्रोतहरू	जिम्मेवार व्यक्ति / निकाय
२.१ प्रदेश अन्तर्गतक निकायहरूमा समयमा नै बजेट निकास हुने	२.१.१.	सम्बन्धित कार्यालयमा बजेट अख्तियारी प्रदान गर्न ढिलाई हुने	मध्यम	। MBIS बाट स्वतः बजेटको अख्तियारी तथा निकास हुने व्यवस्था मिलाउने		बजेट तयार तथा कार्यान्वयनमा । MBIS पूर्ण प्रयोग गरिएको	
	२.१.२						
२.२.	२.२.१.						
	२.२.२.						
२.३	२.३.१						
	२.३.२						

## ३. लेखाङ्कन तथा प्रतिवेदन

सचिव  
प्रमुख सचिव



असर ३: आर्थिक प्रशासन सक्षम र जवाफदेही हुने  
प्रतिफल:  
३.१: वित्तीय लेखा प्रणाली विधिसम्मत भएको हुने

अपेक्षित परिणाम	संकेत नं	पहिचान भएका सम्भावित जोखिमहरू	जोखिमको वर्गिकरण	जोखिम न्यूनीकरणक लागि अबलम्बन गरिने उपायहरू	समय सीमा	माईलस्टोन / मापनको आधार र श्रोतहरू	जिम्मेवार व्यक्ति / निकाय
३.१ लेखा प्रणालीमा सुधार गर्ने	३.१.१.	कानून बमोजिम तोकिएको लेखापालन मापदण्ड पालना न भएको	उच्च	लेखापालन एकीकृत आर्थिक संकेत तथा लेखा फारमको पूर्ण पालना		एकीकृत आर्थिक संकेत प्रयोग तथा लेखाइनका लागि तोकिएको software प्रयोगमा आइ CGAS+ पुर्णरूपमा लागू गरिएको	
	३.१.२						
	३.१.३						
३.२	३.२.१.						
	३.२.२.						
३.३	३.३.१						
	३.३.२						

#### ४. अनुगमन, मूल्याङ्कन तथा लेखापरीक्षण

असर ४: अनुगमन मूल्याङ्कन तथा लेखापरीक्षण प्रणाली प्रभावकारी भएको हुनेछ ।  
प्रतिफलहरू:

- ४.१: अनुगमन तथा मूल्याङ्कन प्रणाली सुदृढ भएको हुनेछ ।
- ४.२: लेखापरीक्षण प्रणाली सुदृढ भएको हुनेछ ।
- ४.३: सामाजिक परीक्षण संस्थागत भएको हुनेछ ।

प्रमुख सचिव

प्रदेश सचिव



अपेक्षित परिणाम	संकेत नं	पहिचान भएका सम्भावित जोखिमहरू	जोखिमको वर्गिकरण	जोखिम न्यूनीकरणक लागि अबलम्बन गरिने उपायहरू	समय सीमा	माईलस्टोन / मापनको आधार र श्रोतहरू	जिम्मेवार व्यक्ति / निकाय
४.१ अनुगमन प्रणाली सुधार गरी नतिजामूलक बनाउने	४.१.१.	प्रभावकारी अनुगमन प्रणाली विकास नगरिएको	उच्च	सूचकमा आधारित व्यवस्थापन सूचना प्रणालीको विकास गर्ने		अनुगमन प्रतिवेदनहरू तथा व्यवस्थापन सूचना प्रणाली आदि	
	४.१.२						
	४.१.३						
४.२.	४.२.१.						
	४.२.२.						
४.३	४.३.१						
	४.३.२						

#### ५. राजस्व व्यवस्थापन



प्रमुख सचिव

असर ५: राजस्व व्यवस्थापन प्रभावकारी भएको हुनेछ ।

प्रतिफल:

५.१: राजस्व व्यवस्थापन क्षमता सुदृढ भएको हुनेछ ।

अपेक्षित परिणाम	संकेत नं	पहिचान भएका सम्भावित जोखिमहरू	जोखिमको वर्गिकरण	जोखिम न्यूनीकरणक लागि अबलम्बन गरिने उपायहरू	समय सीमा	माईलस्टोन / मापनको आधार र श्रोतहरू	जिम्मेवार व्यक्ति / निकाय
५.१ आन्तरिक	५.१.१.	प्रक्षेपण गरीए अनुसार	उच्च	राजस्व प्रक्षेपण तथा सुधार		राजस्व अध्ययन	

प्रमुख सचिव

राजस्व परिचालनमा सुधार हुने		आन्तरिक राजस्व सङ्कलन नभएको		योजना तयार गरी लागू गर्ने		प्रतिवेदन आदि	
	५.१.२						
	५.१.३						



*[Handwritten Signature]*  
प्रमुख सचिव

*[Handwritten Signature]*  
प्रमुख सचिव